



त्रि-बोधिरस

त्रि-बोधिरस (Tri-Bodhirash) बौद्ध मासिक पत्रिका

वर्ष १, अंक ४, श्रावण पूर्णिमा / दिला पुन्हि

बु.सं. २५६६, ने.सं. ११३८, वि.सं. २०७५, २०१८ A. D. June/July


बुद्धरस

किञ्चो मनुस्सपटिलाभो किञ्चो मल्चानजीवितं
किञ्चं सद्गम्मसवणं किञ्चो बुद्धानं उप्पादो ॥४॥

मनुष्यं जुया जन्म जीवेण दुर्लभं, मनुष्यं जीवी नाजिपि
मनुष्यपि न्वाना च्वरीयु वं दुर्लभं, सद्गम्म त्रवण
यायुण वं दुर्लभं, बुद्धपिणियु जन्म वं दुर्लभं ।

मनुष्यं योनीमा जन्म लिन् दुर्लभं छ, जन्मेर पनि जीवित
रहन् दुर्लभं छ । जीवित रहे पनि धर्म श्रवण गरन् दुर्लभं
छ, बुद्धोके जन्म ह्यु पनि दुर्लभं छ ।

*Hard is it to be born a man; hard is the life
of mortals. Hard is it to gain the opportunity
of hearing the Sublime Truth, and hard to
encounter is the arising of the Buddhas*



गत अंक

आपूर्णो मालिक आफै हो । - भगवान् बुद्ध

बिषयसूची

महान धर्मचक्र सूत्रोपदेश

महाशी सयादो महास्थविर

३

विपश्यना भावना सम्बन्धी व्यवहारिक निर्देशन

सयादो ऊ. पण्डिताभिवंश

५

त्रिविध भय दुःख - जरा, व्याधि र मरण

डा. भिक्षु ज्ञानपूर्णिक महास्थविर

८

अझुतरनिकाय

भिक्षु बोधिसेन महास्थविर

१२

मिलिन्द प्रश्न

भिक्षु शोभन

१५

जातक बाख्य

दुण्डबहादुर बजाचार्य

१८

Anatma - Non Soul

Hem Bahadur Shakya

२१

कला-साहित्य/प्रेरक प्रसंग

कविता

भिक्षु सम्यक सम्बोधि प्राणपुत्र

२४

न शुरु न त अन्त

भिक्षु विमलो स्थविर

२४

सर्कलको खेल जिन्दगीको मेल

भिक्षु विमलो स्थविर

२५

शासनिक गतिविधि विशेष

२६



त्रि-बोधिरस त्रि-वाधिनम्

बौद्ध मासिक पत्रिका

धम्मानुशासक
उपसंघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविर
'अग्रमहापणिडत्, अग्रमहासद्भमजोतिकथज'

सल्लाहकार
भिक्षु धर्मगुप्त महास्थविर
भिक्षु भद्रिय महास्थविर
भिक्षु बोधिज्ञान महास्थविर
सम्पादक
भिक्षु विमलो स्थविर
मो. ९८४९५९८३३३

विशेष सहयोगीहरु
भिक्षु चन्द्रिमो
भिक्षु रेवतो

आर्थिक व्यवस्थापक/प्रायोजक
कपिल शाक्य
प्रविता शाक्य

सितापाइला, काठमाडौं
मो. ९८५९०६९८५४

विज्ञापन व्यवस्थापक
कृष्ण गोविन्द महर्जन
मो. ९८५९१७२३९५

वितरण व्यवस्थापक
रामकृष्ण महर्जन
मो. ९८४९१३४४४४४

वितरकहरु
जौतम तुलाधर
कृष्ण प्रताप महर्जन
जमुना महर्जन
सनम महर्जन

सेटिङ्ग/मुद्रण
आइडियल प्रिण्टिङ प्रेस
र्वार्को, ललितपुर, फोन: ५५३०५२२

मूल व्यवस्थापन
श्री सिद्धिमंगल बुद्ध विहार
सिद्धिपुर, महालक्ष्मी नगरपालिका-६

प्रकाशक/सम्पर्क कार्यालय:
त्रि-बोधि विपश्यना ध्यान केन्द्र
सिद्धिपुर, ललितपुर, फोन: ५५८४९५५
E-mail: pashavimalo@gmail.com
tribodhirastra@gmail.com

सम्पादकीय




बुद्ध भन्नु हुन्छ संसारमा गुण लाउने र गुण तिने दुई थरीका मानिसहरु दुर्लभ छन्। गुण लाउने र गुण तिने गुणधर्मलाई सत्पुरुषहरुको स्वभाव धर्म भनेर पनि चिनिन्छ। गुण लाउनु, गुण तिनु दुई गुणधर्म भनेका शुद्धचित्तको उपज हो। शुद्धचित्त भित्रमात्र गुणधर्मको विकास हुन्छ। गुणधर्मले मात्र व्यक्तिको विकास हुन्छ। अनि मात्र व्यक्ति भित्रका अवगुण निकास हुन्छ।

गुण लाउने व्यक्ति बाँचुन्जेल पनि सबैको माझ प्रिय हुन्छ भने मनुष्य, अमनुष्य, देव ब्रह्महरुको सम्म अति प्रिय हुन्छ र यो लोक पश्चात परलोक सम्म पनि उसको किर्ति फैलिन्छ अनि दिवंगत हुँदा पनि उसलाई हर व्यक्तिले आफ्नो हृदय भित्र जिवित बनाउँछ। त्यसैले मृत्यु पश्चात पनि यस लोकमा जिवित रहने हो भने अवश्यमय गुण धर्म अभिवृद्धि गर्न सक्नु पर्छ। गुण विनाको मानिस मृत्यु पश्चात उसको अस्तित्व रहाईन यस लोकमा।


हृदयमा गुणधर्म अभिवृद्धि गर्नु भनेकै हृदय शुद्धिकरणको मार्गमा अग्रगमण गर्नु हो। गुणधर्म अभिवृद्धि हुनेवित्तिकै हृदयमा भएका विकार, विसंगति आदि नकारात्मक विषयहरु शिथिल भई सकारात्मकताले स्थान लिन्छ। सकारात्मकताले व्यक्तिलाई सकारात्मक रूपमा विकास गर्दछ। जीवन सकारात्मक रूपमा सफल हुन्छ। सार हुन्छ, सार्थक हुन्छ। जीवन सन्तोषको प्रतिविम्ब हुन्छ अनि सन्तोषको कारण हेतु जीवन सुखमय हुनेमा दुईमत छैन। त्यसैले सुख चाहिने हरकोहीले आफ्नो हृदय भित्र विद्यमान, विकार, विसंगति, विकृतिलाई हताएर सकारात्मक उन्नति प्रगति चाहनेले जसरी फिटकिरी ढुङ्गा धीमिलो पानीमा राख्दा पानी सफा कन्वन हुने स्वभाव धर्म हुन्छ फिटकिरीको शुद्ध गर्ने स्वभाव धर्मको कारण हेतु धीमिलो पानीसम्म प्रयोग र सेवन गर्नु योग्य भए भै गुणधर्म अभिवृद्धि गर्नेले पनि हृदयमा भएका अकुशल रूपी मैल हटाएर हृदय कन्वन परिशुद्ध गर्न सक्छ, र जसरी फिटकिरीको कारण हेतु जल सेवक योग्य भए भै गुणधर्म अभिवृद्धि गर्ने व्यक्ति पनि संगत र सेवनिय व्यक्ति हुन्छ, यहाँ सम्म की त्यस्ता व्यक्तिलाई मानिसले मात्र नभई देवब्रह्म अमनुशयहरुले सम्म सेवन गर्दछ। उ सबैको प्रिय हुन्छ। ऊ सबै माझ आदरणीय हुन्छ उसको चैतर्फी यशकिर्ति फैलिन्छ। फूलको सुगन्ध त हावाको वेगसंग मात्र फैलिन्छ तर गुणी व्यक्तिको यशकिर्ति बिना हावाको वेगमा टाढै सम्म निरन्तर फैलिन्छ। यस लोकमा मात्र हैन परलोक सम्म पनि किर्ति फैलिन्छ। उसलाई यस लोक र परलोक दैवलोकमा सुख शान्ति प्राप्त हुन्छ। त्यसैले भगवान बुद्ध भन्नु हुन्छ यस लोकमा गुण लाउने र गुण तिने दुई थरीका व्यक्तिकहरु दुर्लभ छन्। त्यसैले बुद्धद्वारा प्रशंसित व्यक्ति भएर जिउनु कति सुखकर होला आजै देखि अभ्यास किन नगरौं।

अहिले हामी माझ गुँला महिनाको शुभारम्भ छ, धर्मकर्मको सम्पादन गर्ने महिना। बालक देखि बुद्धले सम्म धर्मकर्मको अभ्यास गर्नुपर्छ भन्ने मनोभाव विकसित महिना गुँला महिना। आमो देख्न पाउने, सुन्न पाउने, बोल्न पाउने व्यवहार गर्न पाउने, मन धर्मकर्ममा भुकाउन पाउने अवसर जुरेको महिना हो गुँला महिना। धर्मकर्ममय भएको महिना हो गुँलामहिना। बालकदेखि वृद्धसम्म धर्मकर्ममा उत्साहित हुने महिना हो गुँला महिना। त्यसैले जतातै धर्मकर्मको यस्तो अवसर जुरेको समय अभ भनौं सम्यकसम्बुद्धद्वारा लोक हितसुख गर्ने हेतु महाकरुणा राखी देशना गर्नुभएको सद्धर्मकर्मको देशना पनि बौद्ध विहार विहारमा भिक्षुहरुवाट प्राप्त भएको अवसरमा हामी श्रद्धा चित्तले सद्धर्मश्रवण गरी हृदय भित्र रहेको विसंगति, विकृति, विकारहरु अलग्याएर हृदय भित्र गुणधर्म अद्विवृद्धि गर्न गराउन सकेमा अवश्य हामी पृथकजनवाट सत्पुरुष, सत्पुरुषवाट आर्य भई दुःखमुक्तिको मार्गमा पुग्ने छौं। त्यसैले सुख चाहने हरकोहीले यस्तो अवसरलाई नगुमाई अवसरको सदुपयोग गरी आफ्नो हृदयमा गुणधर्म अभिवृद्धि गरि जीवन सार अर्थपूर्ण बनाउँ। साधु।

१ वैरले वैरभाव शान्त हुँदैन, ठैत्रीले मात्र शान्त हुन्छ। - भगवान् बुद्ध



अग्नमहापणिडत महोपकारक महाशी सयादो महास्थविरज्जूले देशना गर्नुभएको महान् धर्मचक्र सूत्रोपदेश



आलार क्रृषिकहाँ शिष्यत्व ग्रहण

आलार क्षणिकहाँ जानुभई शिष्यत्व ग्रहण
गर्नभएको तरीकालाई यसरी देखाइएको छ-

सो अहं = बोधिसत्त्व अवस्थामा म; पब्जितो समानो=गृहत्याग पछि, श्रमण भईकन; किं कुसलानुएसी = कुशल के हो भनी खोजदै; अनुत्तरं सन्तिवरपदं = अद्वितीय त्यो भन्दा उत्तम अर्को नभएको शान्तिधारु पवित्र निर्वाणलाई; परियेसमानो = खोजिहिँड़दै; येन आलारो कालामो तेनुपसंकमि = कालाम गोत्रका आलार ऋषि हुनुभएको ठाउँमा पुर्गे; उपसंकमित्वा = पुर्गे पछि; आवुसो कालाम = मित्र कालाम; (गोत्रलाई नै नाम गरी भनिएको हो)। गौरव गर्न योग्य व्यक्तिलाई मूल नाम उच्चारण नगरी यसरी गोत्र आदिद्वारा भन्नु सम्बोधन गर्नु प्रज्ञावान्‌को व्यवहार र चलन नै भयो); आवुसो कालामो = मित्र कालाम; इमस्मि धर्मविनये = मित्रद्वारा निर्देशन दिई सिकाई-बुझाई रहेको यस धर्म विनयमा; वा = मित्रको अववाद उपदेश शासन; ब्रह्मचरियं चरितुं = उत्तमाचरण आचरण गर्ने; अहं इच्छामीति = म इच्छा गरिरहेछु भनी; एवं = यो प्रार्थना वचन; आलार कालामं = कालाम गोत्रका आलारलाई; अवोच = भन्नभयो ।

संक्षिप्तमा - आलार ऋषिकहाँ पुग्नुभई “मित्र कालाम, मित्रले निर्देश गरी सिकाई-बुझाई रहेको उत्तमाचरणलाई आचरण गर्न चाहन्छ” भन्ने तात्पर्य हो । त्यस बेला आलार ऋषिले-

आयस्मा = गौतम गोत्रको आयुष्मान श्रमण; विहर
 तु = यो क्षेत्र यो शासनमा आऊ, आचरण गर । अयं
 धर्म्मो = मैले बताउदै, गरिदेखाउदै गरेको यो आचरण
 कार्य धर्म; तादिसो = त्यस्तो स्वभाव भएको हो; वा
 = अब बताउन लागेको आकार प्रकार स्वभाव भएको;
 यत्थ = जन आचरण कार्य धर्ममा; विज्ञु पुरिसो =

विद्वान् व्यक्तिले; न चिरस्सेव = धेरै समय नवित्दै; सकं आचरियकं = आफ्ना आचार्यले पत्तो लगाई जानी राखेको विशिष्ट धर्मलाई; सयं अभिज्ञा सच्छिकत्वा = स्वयम्भू ज्ञानद्वारा साक्षात्कार गरिकन; उपसम्पद्ज विहरेय्य = (लक्ष्यमा) पुगी लाभ गरी बस्नसक्दछ - भनी उत्साहित पार्ने कुरा भनेर उद्योग र अभ्यास गर्ने तरीका सिकाई-बुझाई दिए ।

सन्तोष र उत्साहप्रद कृशल-असल करा

आलार ऋषिले भनेका कथनमा “उनले बताए
अनुसार आचरण गर्ने व्यक्तिले गुरुले जानेका विशिष्ट
धर्मलाई केही समय भित्रै स्वयं आपै ज्ञानद्वारा पत्तो
लगाई जान्न सकिन्छ” भनेको चाहिँ खूबै भरोसा लिन
योग्य, विश्वास गर्न सहाउँदो कुरो हो । साक्षात्कृत धर्म
भए यसरी स्वयं आफैले पत्तो लगाउन र देख्न सके मात्र
उत्साहवर्द्धक सन्तोषजनक हुँदैछ । अनि फेरि धेरै समय
नवितै स्वयं आफैले पत्तो लगाउनु, देख्नु र जान्नु सकिन्छ,
भनेको पनि उत्साहवर्द्धक छ । छिट्ठिछै तुरुन्त पत्तो लगाई
जानिने भएमा मात्र उत्साहवर्द्धक हुने हो । त्यसर्थ आलार
ऋषिको त्यस्तो वचन सुन्न पाउँदा बोधिसत्वले मनमा
सन्तोषमय तृप्ति मानी यसरी विचार गरे-

आफूले खाने आँट नगरेको ओखती अरुलाई
खुवाउन हुन्न

आलारले यो धर्म विश्वास र श्रद्धाद्वारा मात्र भनिरहेका थिएनन् । वास्तवमा उनले स्वयं खोजी पत्तो लगाई देखी-बुझी बताइरहेका हुन् भनी विचार गरे । हो पनि, आलारले भनेका कुरामा “ग्रन्थमा कसरी बताइएको छ” भन्दै ग्रन्थको आधार लिईकन भनिरहेका थिएनन् । “यसरी जान्न सकिन्छ भनिएको छ” आदि भनी आफूले सुनी राखे अनुसार भनिरहेका पनि थिएनन्; “गुरुले जान्नु भएको विशेष धर्मलाई स्वयं आफले नै जानेको” भनी

यसरी आफैले देखे अनुसार भनिरहेका थिए। भावना कार्य निर्देशन गर्ने गुरु हो भने त्यसरी निर्भीक र निर्धक भएर भन्नसम्मु आवश्यक छ। स्वयं आफैले उद्योग र अभ्यास गरी सकेको हुँदाहुँदै, स्वयं आफैले केही पनि खोजेर पत्तो लगाउन, देख्न र जान बुझ्न सकेको नहुँदै नै केवल ग्रन्थमा भेटाइएकाले मात्र गुरु बनिरहेका, भावना कार्य धर्म बताई-सुनाई हिँडनेहरू, भावना कार्य सम्बन्धी ग्रन्थ लेखेर प्रकाशित गरिरहनेहरू त्यतिका कामलाग्ने उपयोगी होइनन्। स्वयं आफैले कहिले नखाएको, सेवन गरी नै नहेरेको ओखती; स्वयं आफैले खाने आँट गर्न नसकेको ओखती अरूलाई खुवाई-पिलाई रहेहैं मात्र भइरहेछ। त्यस प्रकारले बताउने देखाउने त्यस्ता ग्रन्थादि पुस्तकहरू प्रति विश्वास राखी भरोसा लिई उत्साह वृद्धि गर्नु त्यति मिल्दो र योग्य ठहरिन्न।

मिल्दो सुव्यवस्थित विचार

आलार ऋषिले जुन निर्देशन दिई बताई-बुझाईरहेका थिए त्यो साक्षात्कृत अनुसार निर्भीक रूपले निर्देशन गरी सिकाई-बुझाई रहेका हुनाले बोधिसत्त्वले निश्चित विश्वास गरे; साथै तिनी उत्साहित पनि भए। ‘आलारसित मात्र विश्वास गर्ने श्रद्धा भएको होइन, मसित पनि छ, आलारसित मात्र वीर्य, स्मृति, समाधि, प्रज्ञा भएको होइन, मसित पनि छ’- भनी यसरी विचार गरेर आलार ऋषिले प्राप्त गरी राखेको धर्मलाई स्वयं आफैले पनि खोजी पत्तो लगाउनका निम्ति उद्योग र अभ्यास गर्न थाले। उद्योग र अभ्यासमा लागिकन समय धेरै नवितै उनलाई आकिञ्चन्यायतन ध्यान समाप्ति धर्म लाभ भई हाल्यो। तब बोधिसत्त्वले आलार ऋषिकहाँ गई, “आचार्य, तपाईंले स्वयं आफ्नो ज्ञानद्वारा प्रत्यक्ष खोजी प्राप्त गरिकन पुग्न समर्थ भएको त्यो आकिञ्चन्यायतन ध्यान धर्म, मैले अहिले स्वयं खोज गरी हासिल गरिरहेको यो धर्म अनुसार नै हो ?” भनी सोधनुभयो।

संग्रहणीयलाई संग्रह गर्नु गुरुको कर्तव्य

आलार कालाम ऋषिले तब, “हो, मैले स्वयं आफ्नो ज्ञानद्वारा उपलब्ध गरी जुन धर्ममा पुग्न सकिरहेको छु, आवुसो गौतमले उपलब्ध गरी आएको धर्म त्यो अनुसार नै हो; मैले पनि यति नै स्वयं हासिल गरी बसेको हो” भनी उत्तर दिनु भएपछि यसरी प्रशंसा पनि

गर्नुभो, “आवुसो गौतम, अति विशिष्ट व्यक्ति रहेछन्। यो आकिञ्चन्यायतन ध्यान सजिलै लाभ हुने धर्म होइन; आवुसो गौतमले केही दिनभित्रै यो धर्म प्राप्त गरे, अति आश्चर्यको कुरो हो। यस प्रकारको विशेषताले युक्त सब्रह्मचारी लाभ गर्न पाउँदा हामीलाई बडो लाभ भइरहेछ, हामी खूबै भाग्यमानी बनिरहेका छौं। मैले साक्षात्कार गरिकन उपलब्ध गरेको र जानी लिएको धर्मलाई आयुष्मान गौतमले हासिल गरी लिन थाले; आयुष्मान गौतमले बोध गरी लिएको धर्म प्रमाण सम्मन् मात्र मैले पनि बोध गरी जानी राखेको छु। तसर्थ आयुष्मान गौतम मेरो विशिष्ट गुणको बराबर (समान) भइसके। आयुष्मान गौतम अब यहाँ बसुन्। यस गणमा शिष्य-परिषद्धरू धेरै नै छन्; आयुष्मान गौतम र आफू हामी समश्रेणीकाहरु गुरुजन बरी निर्देशन गरी संरक्षण दिने गरौं”- भनी शिष्यहरूको समूहलाई आधा भाग गरीकन तिनीहरूलाई सिकाउन-बुझाउन निम्ति बोधिसत्त्वलाई जिम्मा दिनुभो। अघि उल्लेख गरी आएका ३०० शिष्यहरू मध्ये १५० जना बाँडी दिएको हुनुपर्छ। त्यस प्रकारले संग्रह गर्नुभएको चाहिँ गुरुले शिष्यलाई आफूसित समश्रेणीमा राखेर संग्रह गर्नुभएको थियो।

तर बोधिसत्त्व भने त्यो ठाउँमा केही समय मात्र बस्नुभयो। त्यसरी बस्दै उनले विचार विमर्श गर्नुभो। “यो आकिञ्चन्यायतन ध्यान निर्विदा ज्ञान उत्पत्तिका निम्ति, विरागका निम्ति, निरोधका निम्ति पनि रहेनछ, क्लेश शमनका निम्ति, अभिज्ञा निम्ति, प्रतिवेद ज्ञानका निम्ति, सम्पूर्ण दुख शमनका निम्ति पनि रहेनछ। आकिञ्चन्यायतन भूमिमा पुग्नका निम्ति मात्र रहेछ। त्यो भूमिमा पुगेर (६०) साठी हजार कल्पसम्म दीर्घायु रहनलाई मात्र रहेछ। त्यो भूमिमा पुगेर (६०) साठी हजार कल्पसम्म दीर्घायु रहनलाई मात्र हो। त्यस जन्मबाट च्यूत हुँदा फेरि यथावत् कामभूमिमा उत्पन्न भएर यथावत् दुःखको सामना गरिहनु नै पर्ने हुनेछ। मैले आकांक्षा गरिरहेको मरण रहित धर्म चाहिँ यो पनि होइन रहेछ।” भन्दै विचार विमर्श गर्नुभई त्यो आकिञ्चन्यायतन ध्यान धर्मलाई प्राथमिकता नदिईकनै त्याग गर्नुभयो। आलारकालामको त्यो कर्मस्थान स्थलबाट पनि निक्लेर जानुभयो।



सयादो ऊ. पण्डिताभिवंशद्वारा उपदेशित सतिपट्ठान विपश्यना ध्यान भावना निर्देशन

पण्डितारामा विपश्यना ध्यान केन्द्र

म्यानमार, येंगून

गतांशबाट कमशः.....

चक्रमण समाधिबाट ध्यान समाधिमा :-

बसेर मात्र ध्यान गच्छो, बसिसकेपछि उठेर जाने बेला होश छैन । उठन मन लागेको अवस्थादेखि भाविता गरेको पाइन्न । भवात्त नै उठियो । यता हेच्यो, उता हेच्यो । अरु योगीहरु देखियो भने पनि हाँसेर देखायो, कुराकानी गच्छो, तोलेर बस्यो । आफ्नो कोठामा गएर पनि थाकियो भनेर आराम गरियो । यो गच्छो, त्यो गच्छो यो गरे जस्तो त्यो गरे जस्तो गरी बस्यो । चक्रमण गर्ने आवस्थामा पनि चक्रमणमा समाधि पुग्ने किसिमले गरिएन । अलिकता चक्रमण गरी फेरी बसियो, उठियो । चक्रमणको समाधि बस्ने बेलासम्ममा पनि एकैनास नभएकोले चित्त एकाग्रह गरिराख्न पनि सजिलो भएन । चक्रमणमा प्राप्त भएको समाधिलाई बस्ने बेलासम्म एकैनास गरी ल्याउनुपर्छ । बस्ने वित्तिकै मन स्वात्त पेटमा केन्द्रित गरी फुलेर आउने बेलामा पनि फुल्यो भनी भाविता गर्न सक्ने गरी, सुन्ने बेलामा पनि सुक्यो भनी भाविता गर्न सक्ने गरी उद्योग अभ्यास गर्नुपर्छ । इरियापथ परिवर्तन गर्नुपच्छो भने त गर्नुपच्छो तर शरीरमा उत्पन्न भएर आएको आरम्मणहरुलाई पानीको धारा प्रवाह सरी अटूट रूपमा नजिकै ताँसिएर भाविता गरिरहनुपर्छ । भाविता गरिरहेको आरम्मणमा भित्रै छिरेको जस्तै हुने गरी भाविता गरिरहनुपर्छ । वेग पनि समावेश भइरहेको हुनुपर्छ ।

ध्यान भन्नु बस्नुमात्र थानी बस्ने वित्तिकै सकियो, बस्ने काममात्र त हो नी भनी विचार गरिरहन्छ । त्यसरी त होइन । बसेर पनि भाविता गरी चाल पाइरहने काम हो । ध्यान बस्ने भनेको शरीरमा ध्यान दिइ वर्तमान

अवस्थामा उत्पत्तित सम्पूर्ण आरम्मणहरुलाई नछुटाइकन, अटूट र दृढरूपमा भाविता गरिरहनु सतिपट्ठान कार्य हो । बसेर ध्यान बस्दा पेट फुल्ने सुन्ने देखि लिएर उत्पत्तित सम्पूर्ण आरम्मणहरुलाई निरन्तर अटूट रूपमा भाविता गर्नु परे भै, सुन्ने अवस्थामा पनि सुन्न चाहेको चित्तदेखि लिएर



भाविता गर्नुपर्छ । हात हल्लाउदा पनि एक पछि अर्को गर्दै हात सारेको सम्म पनि भाविता गर्नुपर्छ । अगाडि आरम्मणहरु उत्पन्न भएर आउने क्रमसङ्गै त्यसको पछि पछि नजिकै बसेर भाविता गर्नुपर्छ । वेगले भाविता गर्नुपर्छ । अटूटरूपमा भाविता गर्नुपर्छ । एक हात सारिसके पछि फेरी अर्को हात पनि त्यसरी नै सार्न मन लागेको चित्त देखि नै भाविता गर्नुपर्छ । सार्न अवस्थामा पनि नजिकै गई आरम्मण भित्रै पस्यो की भन्ने जस्तो भान हुने किसिमले वेगले पछि पछि गई भाविता गर्नुपर्छ । हातले तेकेको आदि इत्यादि पनि भाविता गर्नुपर्छ । स्पष्ट भएका सम्पूर्ण आरम्मणहरुलाई अटूट र निरन्तर रूपमा पछि पछि लागी भाविता गरिरहनु मात्र आवश्यक छ ।

दुर्वैपक्षमा हानी नपुण्याउनु :-

के गर्न आएको त !

हातले तेकिरहने अवस्थामा पुरै शरीरको भार हातमा पर्न गई तन्किरहेको, कसिरहेको सबै जानी बुझिरहने हुन्छ । त्यस्तै खट्टा पनि एकएक गर्दै सिधा पारेर बल प्रयोग गरेर उठेको, टेकेर छोडिरहेको सारालाई क्रमिकरूपमा “उठिरहेछु, उठिरहेछु” भनी भाविता गर्नुपर्छ । त्यस्ता हात खट्टाका सम्पूर्ण आरम्मणहरूलाई भाविता गर्नुपर्छ । मैले यहाँ योगीहरूलाई हेरिरहेको छु । उता घण्टी बजाएर ल्याउने वित्तिकै हत्तरपत्तर उठिसकेको हुन्छ, यता उता हेनै, मानिसहरूलाई हाँसेर देखाउने, कुराकानी गर्ने, कोही त आफै गएर कुराकानी गर्न जाने, यस्ता कुराहरु यहाँ ध्यान भावना अभ्यासमा पाइन्छन् । यस किसिमले ध्यान बसेर गयो भने त महिनौ बसेतापनि, दुई महिनै बसेतापनि, वर्षौ बसेतापनि केही फरक हुँदैन । योगी जस्तो पनि हुँदैन । अघि भनेर आएको छेपारो योगी जस्तै हो । त्यसैले यस्ता योगीहरूलाई छेपारो योगी भनेतापनि केहि फरक नपर्ला ।

छेपारो भनेका आफ्ना साथीहरु र आफ्नो खाना देख्ने अवस्थामा आफु बसेको स्थानबाट निरन्तर अटूटरूपमा एकचौटी दौडेर आउने भन्ने हुँदैन । जाने बेलामा मात्र चाँडो चाँडो जाने हुन्छ । अलिकिति गाइसकेपछि, रोकिरहन्छ, अनि फेरी दौडिन्छ । फेरी रोकिरहन्छ । तोलिरहन्छ । योगीहरूलाई छेपारो योगी जस्तो बनाउने इच्छा छैन । ध्यान अभ्यास गर्नेछु भनी आइसके पछि यहाँ आएको सार बनाएर जानु अत्तिनै आवश्यक छ । घर-परिवारहरु संग टाढिएर आउनु परेको, आफ्नो काम-कार्य पनि छोडेर आउनु परेको जस्ता लौकिक रूपका सारा विषय हानी-नोकसान गरी आइरहेका हौ । यहाँ पुगिसकेपछि पनि फेरी छेपारो चाल बनाइरह्यो भने धर्मसुख पनि प्राप्त गरिलिन सकिदैन । उतापत्ति लौकिक सुख बाट पनि छुटिसकेको, टाढिसकेको हुनाले विचमा खाली भइरह्यो । दुर्वैतर्फको पनि सुख छुटेर हानी-नोकसानी भोगिरहनुपर्ला, घाटा बेहोनुपर्ला । यस्तो परिस्थिति आउन नदेऊ ।

विशेष रूपमा भिक्षु योगीहरु र पुरुष योगीहरूलाई सिधै भन्ने हो भने आफ्ना काम-कार्यमा आदर नराखेको नै अधिक देखिएको छ । सतिपट्टान भावनाको प्रतिफललाई स्पष्ट रूपमा थाहा नपाएकोले हो वा मूल्य नराखेकोले हो स्पष्ट रूपमा थाहा पाउन सकिएन । उहाँहरुको अवस्था (गतिविधि)लाई पछि पछि लागी हेन जाने बेला मनपरी नै बसिरहेको देखेँ । स्मृति छुटिरहेको छ । कति भिक्षुहरुले त टाढै बसिरहेकाहरूलाई पनि हे ! हे ! भनी हातले ईसारा गरी बोलाइरहने पनि भेटियो । बाहिरी भिक्षुहरु जस्तै नै भइरहेका छन् । अति नै लाज लाग्दो विषय हो । त्यसैले स्वयम् आफैले आफैलाई प्रश्न राख । हामीहरु यहाँ के गर्न आएका हौ ? पुरुष योगीहरु पनि आफुहरु ध्यानकेन्द्रमा किन आएका हौ ? महिला योगीहरूपनि ध्यानकेन्द्रमा किन आएका हौ ? उच्चस्तरको सतिपट्टान ध्यान भावना भाविता गर्न आएका हौ । सतिपट्टान ध्यान अध्यास गर्न आएका हौ भने उत्तम वा कुशल सतिपट्टानका कामदार हुनको लागि साँचै कै योगी भई भाविता गर्नु आवश्यक छ ।

हेदैमा प्रसन्न :-

गएको महिना फर्केकी एउटी केटी छे । ती केटी पहिले कहिल्यै पनि ध्यान भावना अभ्यास गर्न नपाएकी हुन । आएदेखि नै गम्भीर रूपमा, दृढ़ रूपमा अभ्यास गरेकी, फर्केको बेलासम्म पनि त्यसरी नै अभ्यास गरेर गई । भोजन खान आउने बेला पनि जहिल्यै पनि पछि पर्छ । यहाँ बस्न अवस्थामा पनि बस्ने नै विस्तारै भाविता गर्दैगर्दै बस्यी । बुद्ध बन्दना गर्ने बेलामा पनि विस्तारै भाविता गर्दै गर्दै । हेदैमा मनमा अत्तिनै प्रसन्न हुन योग्य । केही समय भित्र नै ध्यान सही स्थानमा पारेर गई । उसको ज्ञान पनि प्रष्ट स्पष्ट छ । त्यस्ता योगीहरु “पट्टातीति पट्टानं” । पट्टातीति-आरम्मणमा टाँसिएर बसिरहने कारणले, पट्टानं-पट्टान भनिन्छ भन्ने भनाई अनुसार दृढ़, सारयुक्त स्मृति भइरहेकोले सतिपट्टान भनेको उसमा प्रष्टै भइरहेको थियो । अनि फेरी, उत्पत्तित नयाँ र ताजा ताजा आरम्मणमा टाँसिएर स्थिर भइरह्यो । पहिल्यै देखि नै ध्यान प्रति तत्पर रही उद्योगी भई चेष्टा गरिरहेकोले आरम्मणमा ठ्याक्क पर्न गई स्थिर भइरह्यो । आरम्मणमा

भित्रै गयो की भन्ने भान हुने गरी “ओकन्तित्वा पवत्तति” भनिराखेको अनुसार आरम्मणमा भित्रै छिरेर अटूट रूपमा निरन्तर भाविता गरिरहने स्मृति उत्पन्न भइरहेको भयो । वेग पनि भइरहेको हुनाले “पक्खन्दित्वा पवत्तति” भनिराखे जस्तै सतिपट्टान भइरहेको भयो । यो अति नै उत्तम विषय भयो ।

कुन तरिकाले गर्नुपर्ला त ?

त्यसरी भाविता गर्ने अवस्थामा पनि उत्पन्न भएर आएका आरम्मणहरूलाई ढाक्नको लागि आरम्मण भाविता गरिरहेको चित्त फैलिएर राखेसरी हुनुपर्छ । अलिकता (कुनै) एक भाग पनि नछुत्याईकन सबैलाई ढाकिने हुनुपर्छ । एउटै भाग मात्र ढाकिएको हुनुहैदैन । ताकेर लक्षित गरिराखेको सारा आरम्मणहरूलाई पूर्ण रूपमा ढाकिने गरी भाविता गर्नुपर्छ । आरम्मणलाई भाविता गरिरहेको चित्त सम्पूर्ण स्थानमा फैलिरहे भै हुने गरी भाविता गर्नुपर्छ । त्यसैलाई नै “पत्थरित्वा पवत्तति” भनिएको हो । भाविता गरिरहेको आरम्मणमा ढाकिएर फैलिए जस्तै हुने गरी निरन्तर दृढ़ स्मृति भइरहनु पर्छ । त्यसलाई “सतिपट्टान-स्मृतिप्रस्थान” भनिन्छ । त्यही विधि अनुरूप गर्नुपर्छ ।

त्यसैले आफुहरु के गर्न आएका त ? आफैले आफैलाई प्रश्न राख । यो गर्न आएको हुँ भनी उत्तर पनि निस्किन्छ । सतिपट्टान भावना अभ्यास गर्न आइरहेका । सतिपट्टान भावना अभ्यास गर्न आइरहेका हो भने भगवान बुद्धद्वारा उपदेशित देशना अनुरूप, गुरुहरुका निर्देशन अनुरूप, अटूट रूपमा, दृढ़ रूपमा अभ्यास गर । निर्देशन अनुरूप अभ्यास गच्छौ की गरेन्तै भनी आफैले आफैलाई प्रश्न राख । एक दिनमा २४ घण्टा, २४ घण्टामा सुन्ने समय ४ घण्टा छुटाएर बाकी समय सतिपट्टान सुत्रमा भनिराखे भै वर्तमान अवस्थामा ताजा ताजा रूपले उत्पन्न भइरहेको आरम्मण तिर अटूट रूपमा मानसिक वीर्य पनि दृढ़ बनाई आरम्मणलाई ताकेर अति नै नजिकिएर भाविता गरेको, आरम्मणमा भित्र छिरे सरी भाविता गरेको, वेगपूर्ण भाविता गरेको आरम्मणमा फैलिए सरी भाविता गरेको छ की छैन ? एक सेकेण्ड नै नछुटाइकन अटूट रूपमा निरन्तर भाविता गरेको छ के ? भनी आफैले आफैलाई प्रश्न राखी हेर । प्रश्न राखी हेरेमा उत्तर पनि निस्किन्छ नै । अर्काको लागि सही उत्तर


प्राप्त नभएतापनि आफ्नो निम्ति त अवश्य सही उत्तर निस्किन्छ, नै । राम्रोसँग अभ्यास गरेन भने कहाँ फाइदा हुन्छ । देशना अनुरूप सतिपट्टानको अभिप्राय स्पष्ट रूपमा जानकार हुन र व्यवहारिक रूपमा अभिप्राय स्पष्ट रूपमा जानकार हुन कुन तरिकाबाट अभ्यास गर्नु पर्ला त भनी जान्नु अति नै आवश्यक छ ।

आएको बेला पनि स्याँ, गएको बेलामा पनि स्याँ नै ?

सतिपट्टानको अर्थअभिप्रायलाई व्यावहारिक रूपमा छर्लङ्गसंग उत्पन्न गर्नको लागि यी विषयहरु उल्लेख गरिरहेको हुँ, छर्लङ्ग गर्न सकिएन भने आएको बेला जस्तै थियो त्यस्तै नै फर्किनु पर्नेहुन्छ । केही फरक हुँदैन (जस्ताको तस्तै) । पहिले विश्वयुद्ध हुनु पूर्व मण्डले सैपां टोल अवस्थित अभ्यारामविहारमा विद्यार्थीहरु वर्षावास बस्नु अवाधै बस्न आएमा विद्यार्थीको रूपमा भर्ना लिनको लागि अभ्याराम सयादो स्वयं आफैले नै उनीहरु संग प्रातिमोक्ष आउँछ आउँदैन भनी जाँच लिने गर्नुहुन्यो । प्रातिमोक्ष आएन भने भर्ना लिनुहुन्यो । एक समय स्याँ नाउँको प्रान्तका एक स्याँ विद्यार्थी आइपुगे । सयादो आफैले नै जाँच लिनुभयो । स्याँ प्रान्तमा अध्ययन गरेर आएका विद्यार्थी भएकाले स्याँ भाषा नै आउने रहेछ । बर्मी भाषा बोल्ने बेलामा पनि स्याँ भाषा नै आउँथ्यो । तैपनि उसलाई विद्यार्थीको रूपमा भर्ना लिइयो ।


तीन वर्ष सम्म अध्ययन गरिसकेपछि (सधैको लागि फर्केका वा केहि समयको लागि फर्केका हुन थाहा छैन) फर्किनको लागि सयादो संग अनुमति लिन आए । अनुमति लिन आएको बेला सयादोले केहि बिषेश भन्नु भएन । तीन वर्ष अधि प्रातिमोक्ष पाठ दिएको बेला पनि स्याँ भाषा आउँथ्यो । बर्मीभाषा बोल्दापनि स्याँ भाषा नै आउँथ्यो । अहिले पनि उस्तै नै रहेछ । अनि सयादोले टिप्पणी गर्नुभयो । “अँ ! आयुष्मान आएको बेलामा पनि स्याँ, अहिले फर्किने बेलामा पनि स्याँ नै हो ?” भनी सोध्नु भएछ । अहिले ध्यान अभ्यास गर्न आएका योगीहरु पनि बाहिर बसिरहेको बेलामा जस्तै नै भइरहेको छ । यहाँ अध्यास गरेर गई सक्दापनि त्यस्तै नै हो भने त गलत भयो । सुधार गरे मात्र उत्तम हुनेछ । सुधार गर्नुहोला । छेपारो योगी जस्तो नहनु । छेपारो योगी जस्तो भयो भने हानी मात्र हुने सिवाय लाभ हुँदैन ।

बाँकी अर्को अंकमा....



त्रिविधि भय दुःख जरा, ब्याधि र मरण

डा. भिक्षु ज्ञानपूर्णिक महास्थविर
अगगमहापण्डित, अगगमहासद्व्याप्तिकार्यकालीन



जरा:

“भिक्षुहरु हो, जीर्ण हुनु बुढो हुनु भनेको के हो ?”

“ती ती सत्त्वप्राणीहरुको ती ती सत्त्वनिकाय समूहमा जुन बुढो हुनु, जीर्ण हुनु, दाँत भर्नु, कपाल पाक्नु वा फुल्नु, छाला खुम्चिनु, जीवित नामक आयु रूपको हानि हुनु, चक्षुरादि इन्द्रियहरुको परिपक्वता (छिप्न) छन्; भिक्षुहरु हो, यी (बुद्ध) उपदेशित स्वभावलाई जरा वा जीर्ण हुनु भनिन्छ ।

जरा (बुढाबुढी हुनु) लाई दुई प्रकारका छन् । स्थिति क्षणमा स्थिति भन्ने संस्कृति लक्षणलाई पनि जरा भन्दछ । दाँत भर्नु (कपाल पाक्नु वा फुल्नु, छाला खुम्चिनु चाउरी पर्नु) आदिद्वारा सम्मत स्कन्धकम सन्ततिमा एकै जन्ममा समावेश भएको स्कन्ध (शरीर) हरुको गल्नु, कमजोर हुनु, पुरानो हुनु त्यो जरा यो क्षेत्रमा अपेक्षित छ । त्यो जरा स्कन्धहरुको परिपक्व हुने लक्षण भएको हो । मरणतिर पुच्याउने कृत्य भएको हो । सुकोमल उमेरको विनाश हुने स्वभाव हो भनी ज्ञानमा अभिमुख भई प्रकट भएर आउँछ । संस्कार दुःख भएको कारणले र शारीरिक र मानसिक दुःखको आधार कारणवस्तु भएको कारणले दुःख भन्दछ ।

विस्तृत रूपमा उल्लेख गर्दा— अंगप्रत्यंगहरुको शिथील र कमजोर रहनु, आँखा आदि इन्द्रियहरु निष्क्रिय भई विपरीत हुनु, दुब्याउनु, हाड निस्कनु, मासु सुक्नु,



छाला भित्र पस्नु, खुम्चिनु, दुर्बर्ण हुनु, आयुको परिहानि हुनु, बलशक्ति हीन भई नष्ट हुनु, स्मृति र प्रज्ञा विहीन हुनु, अरुहरुले बुढाबुढी आदि भनी अद्व्यास, उपहास, अवहेलना गराउन पर्नु इत्यादि अनेकौं कारणहरु रहेका जुन शारीरिक दुःख, मानसिक दुःखहरु उत्पन्न हुन्छन्, वृद्धवृद्धा हुनु जरा हुनु ती दुःखहरुका आधार कारणवस्तु हो । आफ्ना छोराछोरी स्वास्नी (आदि) हरुको हप्काई डप्काई दाँत फटकार खानुपर्ने कारणले र फेरि एकपल्ट स्यानो बालकजस्तो भएर जानुपर्ने कारणले जीर्ण भएको व्यक्ति शरीर र मनमा उब्जने जुन दुःख पुगिन्छ । ती जम्मै दुःखहरु जीर्ण हुनु जराको कारणले नै हुन्छ । तसर्थ जीर्ण हुनु— जरालाई दुःख भन्दछ ।

जरा- भनेको वृद्ध वृद्धा हुनु, कपाल पाक्नु वा फुल्नु, दाँत भर्नु, छाला खुम्चिनु, ढाड भुक्नु, कानले नसुन्नु, बहिन्याउनु, आँखा दुर्बल हुनु आदिद्वारा प्रकटरूपमा देखा परिहने एक जन्म भित्रको नामरूप स्कन्धहरुको परिपक्व हुनु, शिथील हुनु कमजोर पर्नु स्वभाव नै हो । तर नाम (चित) परिपक्व हुनु, शिथील र कमजोर हुनु त प्रकटरूपमा देखापैदैन । धेरै बुद्धेश कालमा पुगे पछि मात्र स्मृति नरहनु, विस्तु न, फेरि एकपल्ट बालकजस्तो हुनु आदि मात्र नजिक बस्ने व्यक्तिहरुले जान्न पाइन्छन्, चाल पाइरहन्छन् । रूप परिपक्व हुनु, शिथील र कमजोर भएर जानु त एकदम स्पष्ट हुन्छ । त्यो पनि निकै उमेर ढल्के

पछि मात्र प्रकट हुन्छ । सुकोमल उमेर छँदा त जीर्ण शीर्ण भएको त्यति साहो प्रकट हुदैन । दश वर्ष भित्रको रूपमा र दश वर्ष पछिको रूप एकनाश हुदैन । विपरीत भएर आउँछ । बीस तीस वर्ष नाथेका रूपहरु अघि पछि जस्ता नभई विपरीत विपरीत भएर आउँछन् । त्यसरी अघि पछि जस्तो नभई विपरीत भएर आएको पनि जीर्ण हुनु-जरा स्वभाव नै हो । तैपनि यहाँ त कपालपाक्नु आदिद्वारा प्रकट भएको जरालाई नै जरा भनी अपेक्षा राख्दछ ।

त्यो जरा पनि नामरूपहरुको स्थितिक्षण परम्परा मात्र भएको कारणले त्यसले मात्र त असत्य हुनु, दुःख हुनु छैन । तर जराको कारणले शरीरका अंगप्रत्यंगहरु दुर्बल भएर जान्छ, आँखा कमजोर हुन्छ, देख्न छोड्छ, कान बहिन्याउँछ, नाक र जिब्रो पनि कमजोर हुन जान्छ, सारा शरीर नै शिथील र कमजोर भएर जान्छ । रूपवर्ण लावण्य पनि विनाश भएर जान्छ । युवक युवतीको स्थिति पनि नष्ट भएर जान्छ । स्मृति र ज्ञान पनि निष्क्रिय भएर जान्छ । नवयुवक युवतीहरुले “ए बुढा, ए बुढी आदि भनी अनादर अगौरवपूर्वक भनेको बोलेका सहनुपर्छ । समाजमा प्रतिष्ठा नभएको स्थितिमा पनि पुग्नुपर्ने हुन्छ । त्यसरी विभिन्न विषयमा स्थलित भएकोलाई कारण बनाई शारीरिक र मानसिक दुःख भोग्नुपर्ने हुन्छ । ती शारीरिक र मानसिक दुःखको आधार कारण भएको त्यो जरा नामक वृद्धवृद्धा स्वभावलाई भयंकर दुःख भनेर भगवान् बुद्धले उपदेश गर्नुभएको हो । त्यो जरा नामक वृद्धवृद्धा हुनुबाट त मानिसहरु डराइरहन्छ । वृद्धवृद्धा न हुनलाई नित्यप्रति खोज तलाश गरी चाकरी पुऱ्याइरहन्छ । तर पनि अन्त्यमा त कपाल फुल्नु, दाँत झर्नु आदिद्वारा नराम्रोसँग जरा स्वभावतिर पुगि नै रहन्छ । तसर्थ यो जरालाई भयानक भएकोले दुःख भनी विस्तार गरी भनिरहनुपर्दैन । यति ले नै स्पष्ट भइरहेको छ ।

रोग-ब्याधि :

“भन्ते भगवान्, यो संसारमा रोग रोग भनी भनिरहन्छ । केलाई रोग भनी भन्दछ ?” एकजना भिक्षुले भगवान् बुद्धसँग सोध्यो ।

भगवान् बुद्धले भन्तुभयो, “भिक्षु रोग भनेको यो नाउँ रूपधर्महरुको नाउँ हो ।” यस कुराबाट स्पष्ट छ, रोग

भनेको रूपधर्म हो, त्यो अनुभूति वेदना होइन । किनभने त्यो रोगको दण्ड भोग्नु, पीडा खप्नु स्वभाव मात्र वेदना हो ।

तसर्थ रोग भनेको केलाएर हेर्दा पोल्नु रोग हो, चीसो हुनु रोग हो, पोल्नु चीसो हुनुले पीडा दिइरहेकोले रोग भइरहेको छ । टन्कनु, ठिंगरिङ्ग पर्नु पृथ्वीधातुले पीडा दिइरहेमा रोग हुन्छ; बग्नु जकडिनु आपोधातुले पीडा दिइरहेमा रोग हुन्छ ।

अतः रोग भनेको रूप हो । पोल्नु चीसो हुनु रूप, घचेटनु चल्नु रूप हो, ठोक्नु हान्नु अड्क्याउनु रूप हो । कसिसनु टन्कनु स्वभाव रूप हो । जमाउनु ढिक्को पार्नु स्वभाव रूप हो । ती रूपहरु जम्मै रोग हुन् । यो स्कन्ध शरीरमा ती रूपहरुले चक्र काटी पीडा दिइरहेको कारणले रोग भइरहेको हो । ती रूपहरु अनुकूल भइरहने बेलामा स्वस्थ रहेको छ, भनिन्छ । ती रूपहरु विपरीत भइ एक न एक बढी भएर च्यापिने बेलामा रोग हुन्छ भनी भन्नुपर्दछ । त्यसैले रूपधर्म उत्पन्न भए देखि हामीमा रोग हुन्छ भनी चित बुझिराख्नु पर्छ ।

गिरिमानन्द सुत्तमा निम्न प्रकारले विभिन्न रोगहरु दर्शाइएको छ । जस्तो कि –

चक्षु (आँखाको) रोग, श्रोत (कानको) रोग, द्वाण (नाकको) रोग, जिह्वा (जिब्रोको) रोग, काय (शरीरमा उत्पन्न हुने) रोग, सीस (टाउकोको) रोग, कर्ण (कानको नशा नशामा हुने) रोग, मुख (मुखमा हुने) रोग, दन्त (दाँत दुख्ने) रोग, कास (खाँसी आउने) रोग, सास (श्वास बढ्ने दम) रोग, पिणास (पिनास), डको (डाह हुने) रोग, जरो (ज्वरो आउने) कुच्छि (पेटमा दुख्ने) रोग, मुच्छा (मूछर्चा), पक्खणिडका (रक्तातिसार) सूल (शूल) विसूचिका (हैजा), कट्टु (कुष्ट रोग), गण्डो (हाँडे रोग), किलासो (दागै दान पर्ने रोग) सोसो (सुकेर जाने, टी.बी. रोग), अपमारो (मृगी रोग) दद्डु (दादुरा), कण्डु (लुतो), कच्छु (ठच्यैला), रखसा (नड्ले कोरेर हुने रोग), वितच्छका (फोका उठने रोग) लोहित पित्त (रक्तवमन) मधुमेह (प्रमेह), अंसा (बाद उठने), पिलका (दण्डफोड), भगन्दला (भाण्डर), पित्तको कारणले हुने रोग, कफको कारणले हुने रोग, वायुको कारणले हुने रोग, पित्त, कफ, वायु तीनै मिली हुने रोग, ऋतु मौसमको परिवर्तनले हुने रोग, कुफत

आहारद्वारा हुने रोग, उपक्रम (अर्काको प्रयोगद्वारा हुने रोग), कर्मविपाकको कारणले हुने रोग, शीत, उष्ण, भोक, प्यास, भारा पखाला, पिसावको रोग।

अस्वस्थ्य भइ ज्वरो आउने त सबैको प्रत्यक्ष दृष्टान्त अनुभव भएकोले ज्वरो आउँछ, दुख्छ, खटिरा आउँछ, टाउको दुख्छ, यी जम्मै दुःख मात्र हुन्। कुनै पनि सहज, सरल र सहच छैन। कुनै टाउको दुखो मान्छेले भन्छ, “अहो टाउको दुखो जस्तो नराम्रो दुःख त अर्को हुँदैन बा !” फेरी आँखा दुखेले भन्न थाल्छ, “तिम्रो टाउको दुखु, आँखा दुखु जतिको नराम्रो छैन क्या !” कान दुखेले भन्छ, “तिमीहरुले कान दुखेको सहनु परे पो !” यसरी केलाएर हेर्दा व्याधि दुःख कुनै पनि सहच छैन। कसैलाई पनि सजिलो छैन। जम्मै जम्मै दुःख मात्र हुन्।

मृत्यु - मरणः

“भिक्षुहरु हो, मरण भनेको के हो ?” “ती ती सत्वप्राणीहरुको ती ती सत्वनिकाय समूहबाट जुन च्यूत हुनु, च्यूत हुनुको भाव, भेद हुनु, लोप हुनु, मृत्यु वा मरण हुनु, कालक्रिया, स्कन्धहरुको विनाश हुनु, लाशलाई निक्षेप गर्नु, फाल्नु, जीवितन्द्रिय नामक प्राणको उपेच्छेद हुनु, एक एक गरेर टुकिनु, भिक्षुहरु हो, ती उल्लेखित स्वभावलाई मरण भनी भन्दछ।”

मरण दुःखमा मरण दुई प्रकार छन्। विनाशक्षण भंग भनेको संस्कृतलक्षण पनि मरण हो। यसलाई उद्देश्य गरी जरामरणलाई दुई (२) स्कन्धहरुद्वारा (रूपको जरामरणलाई रूपस्कन्धद्वारा र चार (४) नामस्कन्धहरुको जरामरणलाई संस्कार स्कन्धद्वारा, यसरी दुई स्कन्धहरुद्वारा) गणना गर्नुपर्दछ भनेर (भगवान् बुद्धले) उपदेश दिनुभएको हो। एकजन्ममा समावेश भएको जीवितन्द्रियक्रमको उपच्छेद हुनु पनि मरण हो। यसलाई उद्देश्य गरी “सत्वप्राणीहरुमा जहिले पनि मरणनामक भयंकरभय भइरहन्छ” भनी (वहाँले) उपदेश गर्नुभएको हो। जीवितन्द्रिय उपच्छेद हुनु नामक त्यो मरणलाई यहाँ अपेक्षित छ। नयाँ जन्म हुनु जातिका कारणले मरण हुनु, मरण-प्रयोगको कारणले मरण हुनु, स्वभाविक रूपले आफै मरण हुनु, आयुक्षयद्वारा मरण

हुनु, कर्मशक्ति सकेर मरण हुनु यी नाउँ समूह पनि त्यो जीवितन्द्रियक्रम उपच्छेद हुनु नामक मरणको नै नाउँ हो। त्यो मरणमा पुरानो जन्मबाट च्यूत हुनु चिप्लिनु लक्षण रहेको छ। सम्बन्धित सत्वसंस्कारहरुसँग अलग्याउने कृत्य रहेको छ। उत्पत्ति अवस्थाको गतिबाट छुट्टिने हिसाबले ज्ञानमा अभिमुख भई प्रकट हुन्छ। कायिक र मानसिक दुःखको आधार कारणवस्तु भएको कारणले दुःख भन्दछ भनी जानिन्छ। (सब्बे भायन्ति मच्चुनो) - भन्ने देशनानुरूप दोषबाट मुक्त न भएको प्रत्येक व्यक्ति मरण देखि डराउँछ। त्यसरी भयंकर भई अनिष्ट स्वभाव भएकोले पनि मरण दुःख हो भनेर भन्नु योग्य छ। त्यसैले निम्न कथनीय छ-

“मरणान्त अवस्थामा पुगिरहेको अकुशलकर्मीले अकुशलकर्म, अकुशल कर्म निमित्त, अकुशलको प्रतिफल अपाय गतिनिमित्तलाई निरन्तर देखिरहनाले र मरणान्त अवस्थामा पुगिरहेको कुशलकर्मी व्यक्ति प्रेमनीय वस्तुसित सम्बन्धित विछोडलाई सहन नसक्ने हुनाले जुन मानसिक दुःख हुन्छ;

अकुशलकर्मी कुशलकर्मी भनी विभेद नगरी सामान्यरूपले सम्पूर्ण व्यक्तिहरुमा पनि टाँस्नु, जोड्नुलाई टुक्राउने वायुले हृदय आदि मरणको खाल्डो क्षेत्रलाई भोस्नु सास्ति गर्नुलाई सहन गर्नु परी टाँस्नु जोड्नुलाई टुक्रायाउनु आदिको कारणले उत्पन्न भएको वा टाँस्नु, जोड्न आदिहरुको विच्छेदका कारणले उत्पन्न हुने असहनीय अनुपचारणीय जुन शारीरिक दुःख पनि हुन्छ, यो मरण त्यो मानसिक र शारीरिक दुःखको आधार कारणवस्तु नै हो। तसर्थ मरणलाई दुःख भनेर नै उपदेश गर्नुभएको हो।

मरण - भनेको एकजन्ममा एककर्मको कारणले प्रतिसन्धिदेखि निरन्तर उत्पन्न भइरहने प्राणनामक जीवित नामरूपको छेदन भेदन भएर जाने स्वभाव नै हो। त्यसलाई उद्देश्य राखी (सब्बे भायन्ति मच्चुनो) “सबै सत्वप्राणी मृत्युदेखि डराउँछ” भनी उपदेश गरिराखेको हो। जाति नै मूलकारण रहेको मरण, प्रयासद्वारा हुने मरण, स्वभावतः हुने मरण; आयु समाप्त भएर हुने मरण, कुशलकर्म समाप्त भएर हुने मरण भनेकाहरु पनि यो जीवित नामरूप छेदन हुनुको नै ताउँ हो। यो मरण हुनु

भनेको पनि जीवित नामरूपको विनाश हुने भंग स्वभाव मात्र भएकोले असह्य दुःख त होइन । तर मरण हुँदा वर्तमान स्कन्धकाय सहित प्रिय व्यक्तिहरु, परिवारहरु, ज्ञातिबन्धुहरु, उपभोग्य चीजवस्तुहरु, यी जम्मैलाई छोडेर जानुपर्ने हुन्छ । अहिलेको दृष्टान्त संस्कारलाई त्यागेर जानुपर्ने रहेछ भनेर कल्पना र चिन्तना गरी प्रत्येक सत्त्वप्राणी मरण हुनुवाट अत्यन्त भयभीत हुन्छ । मरण पछि कस्तो जन्ममा पुग्ने होला भनी कल्पना र चिन्तना गरेर पनि भयभीत भइरहन्छ । त्यसरी भयभीत हुने भएकोले भयावह भएको कारणले (दुख भयट्टेन- भयावह स्वभावको कारणले दुख भन्दछ भनेर कथन अनुरूप) मरणलाई दुख भनेर भगवान् बुद्धले उपदेश गर्नुभएको हो ।

अर्थकथामा दर्शाइराखेको त नराम्रो अकुशलकर्म भएको व्यक्ति मरणासन्न अवस्थामा आफूले गरिराखेको अकुशलकर्म, त्यस कर्म गर्दा खेरीको आरम्मण निमित्त, उत्पन्न हुनुपर्ने अपायभूमिको आरम्मण निमित्तहरु देख्नमा आउने कारणले मानसिक दुःख भोग्नु पर्दछ । कुशलकर्म भएको व्यक्तिले पनि प्रिय व्यक्ति चीजपदार्थहरुसँग विछोड हुनुपर्नेलाई विचार गरी मानसिक दुःख भोग्नुपर्दछ । सबै सत्त्वप्राणीमा नै मरणासन्न अवस्थामा रोग वेदनाले तीव्ररूपले सास्ति गर्ने भएकोले सहन न सक्ने गरी भयंकर शारीरिक दुःख उब्जेर आउँछ । ती शारीरिक र मानसिक दुःखहरु मरण हुनुलाई आश्रय गरी उब्जेर आउँछन् । यसरी भयानक रहेको शारीरिक र मानसिक दुःखहरुको कारण भएकोले मरणलाई दुःख भनी उपदेश दिनुभएको हो ।


“लौ हेर त पहिलो जाति (जन्म हुन) दुःख कसैबाट अलग्ग हुँदैन । दोश्रो जरा दुःख, बुढाबुढी हुनुञ्जेलसम्म राहिरहेमा कसैबाट अलग्ग हुँदैन । अघि बेला नहुँदै मर्नुपरेमा कर्म खोटा हुन पुग्छ । यसको बीचमा रोग व्याधि भनेको दुःख केटाकेटीमा पनि हुन्छ; बुढाबुढीमा पनि हुन्छ । यो अस्वस्थ हुने ज्वरो आउने बुढो होस् या तन्नेरी, सबैमा हुन्छ । त्यस पछि मरण दुःख, प्यात्त मर्नेजस्तो मरण त त्यतिको प्रकट हुँदैन । मरण हुनलाग्यो भन्दा भर्खरको तीव्र रूपले रोगी, व्याधि उब्जी मरण हुन लागेको छ भने यो मरण हुन लागेको व्यक्ति सत्पुरुष, राम्रो मान्छे कुशलकर्मी भइरहेमा पनि “म त राम्रो

असल मान्छे, सुगतिमा पुग्ने नै छ” भनी मनले सम्झन सक्तैन । “अहो.....छोराछोरीहरुसँग अलगिगनु पर्नेभो, मेरो नाति नातिनीहरुसँग छुट्नुपर्ने भने भनी सम्झी सम्झी मनमा खलबली मच्चिरहन्छ । धनसम्पत्ति भएका व्यक्तिहरु मध्येमा पनि “मैले जीवनभर कमाइराखेको सम्पत्ति, मेरा अंशहरु राम्री प्रयोगमा ल्याइने हो कि होइन, नष्ट भएष्ट पो पारिदिने हो कि; मैले जीवनभर कष्टगरी खोजिराखेका यी सम्पत्तिहरुसित छुट्नुपर्ने भो भनेर सम्झी शोक गरिरहन्छ । सत्पुरुष भएर के गर्ने ? आफ्नो सम्पत्तिवाट विछोड भएर रहनमा उसमा चिन्ता भइरहन्छ । छोराछोरीहरुसित विछोड हुनुमा उसमा शोक भइरहन्छ ।

अति प्रसिद्ध हाम्रा बुद्ध-शासन रक्षक सम्पाट धर्माशोकलाई नै हेरौं । वहाँको छोरो महेन्द्र महास्थविर शासन हितकारक अरहन्त, अनि छोरी संघिमत्रा, शासनकारी अरहन्त भिक्षुणी, यी छोराछोरीहरुले शासन प्रचार गर्दैछन् । आफू स्वयंले जम्बुद्वीप नामक सम्पूर्ण भारतमा प्रशासन चलाई आफ्नो प्रभावले अभिभूत पारिरहेको सम्पाट वहाँले समेत मरणासन्न अवस्थामा वैद्यराजले “यो अमलाको चोक्ता खाइरहनु, मुखमा राखि छोड्नु” भन्दा वहाँलाई चोट परेर कस्तो शोक भएको थियो ।

शोकले गर्दा विचराले “सम्पूर्ण भूमण्डलमा प्रशासन चलाई अधिपत्य जमाएर आएको राजा, करोडौ सम्पत्ति त्यागी दान गर्न सक्ने राजा, यत्तिको ऐश्वर्यशाली म राजा-महाराजा सम्पाटले अन्तिम समयमा अमलाको एक चोक्ता मात्रमा नै अधिकार जमाउन पाउने भने होइन त !” भनी मानसिक तौरले दुःखी भएर बस्नुपर्यो । अहिलेसम्म त एकचोक्ता अमला माथि भए पनि अधिकार रहेको छ, मरण हुने वित्तिकै त्यो अमलाको चोक्ता माथि पनि अधिकार रहनेछैन । कस्तो लाचारीता सम्पाट भएर पनि, कस्तो विडम्बना सत्पुरुष रहेर पनि !


लौ हेर अब, मरण दुःख कत्तिको भयंकर छ । सुरक्षाको व्यवस्था अघि देखि नै तयार पारेर राखिदैन भने त सबै सबैले यस्तै यस्ता दुःख पाउने नै भइहाल्यो । त्यसकारण मरण दुःख नै हो । अवश्यमेव पनि दुःख नै हो । ♦



अङ्गुतरनिकाय

भिक्षु बोधिसेन महास्थविर

अनुवादक



७. गोपालसुत्त

१७. “भिक्षुहो ! एधार अङ्गद्वारा सम्पन्न नभई गोठालोले गाई-वस्तु चराउन अयोग्य हुन्छ, अनि उन्नति गर्दैन । ती एधार के के हुन् ? भिक्षुहो ! यहाँ गोठालो रूपलाई जानेको हुदैन । लक्षण कुशल हुदैन । फिंगादि धपाउदैन । घाऊ छोप्दैन । धूवाँ लाउदैन । तीर्थ जानेको हुदैन । पिउन जानेको हुदैन । मार्ग जानेको हुदैन । गोचर जानेको हुदैन । बाढ्हा वा बाढ्हीलाई दूध बाँकी नराखी सबै दुहुन्छ । समुहको पिता तथा समूहका नायक साँडेलाई विशेष आदर वा पूजा गर्दैन । भिक्षुहो ! यी नै एधार अङ्गद्वारा सम्पन्न नहुने गोठालाले गाई-वस्तु चराउन अयोग्य हुन्छ तथा उन्नति गर्न सक्दैन ।

“यसरी नै भिक्षुहो ! एधार अङ्गद्वारा सम्पन्न नभएका भिक्षुले यस धर्म विनयमा वृद्धि, उन्नति तथा विकास गर्न सक्दैन । ती उधार के के हुन् ? भिक्षुहो ! यहाँ भिक्षुले रूपलाई जानेको हुदैन । लक्षण कुशल हुदैन । फिंगादि धपाउदैन । घाऊ छोप्दैन । धूवाँ लाउदैन । तीर्थ जानेको हुदैन । पिउन जानेको हुदैन । मार्ग जानेको हुदैन । गोचर जानेको हुदैन । बाढ्हा वा बाढ्हीलाई दूध बाँकी नराखी सबै दुहुन्छ । जो ती भिक्षु वृष, चिरकालदेखि प्रव्रजित भएका संघ-पिता, संघ-नायकलाई विशेष आदर वा पूजा गर्दैन । भिक्षुहो ! यी नै एधार अङ्गद्वारा सम्पन्न नहुने भिक्षुले यस धर्म विनयमा वृद्धि, उन्नति तथा विकास गर्न सक्दैन ।

“भिक्षुहो ! भिक्षुले कस्तो रूपलाई जानेको हुदैन ? भिक्षुहो ! यहाँ भिक्षुले जेजति रूप हुन् ‘चार महाभूत तथा चार महाभूतद्वारा उत्पन्न हुन्’ भनी यथार्थता जानेको हुदैन । भिक्षुहो ! भिक्षुले यस्तो रूपलाई जानेको हुदैन ।

“भिक्षुहो ! भिक्षुले कस्तो लक्षण जानेको हुदैन ? भिक्षुहो ! यहाँ भिक्षुले कर्मको लक्षणले मूर्ख र कर्मको

लक्षणले पण्डितको परिचय हुन्छ भनी यथार्थता जानेको हुदैन । भिक्षुहो ! भिक्षुले यस्तो लक्षण जानेको हुदैन ।

“भिक्षुहो ! भिक्षुले कस्तो फिंगा धपाउदैन ? भिक्षुहो ! यहाँ भिक्षुले उत्पन्न कामवितर्क स्वीकार्छ, त्यागदैन, हटाउदैन, टाढा राख्दैन अनि फेरि उत्पन्न नहुने गरी राख्दैन । उत्पन्न द्वेषवितर्क....उत्पन्न विहिंसावितर्क....उत्पन्न पापमय अकुशलधर्म स्वीकार्छ, त्यागदैन, हटाउदैन, टाढा राख्दैन अनि फेरि उत्पन्न नहुने गरी राख्दैन । भिक्षुहो ! भिक्षुले यस्तो फिंगा धपाउदैन ।

“भिक्षुहो ! भिक्षुले कस्तो घाऊ छोप्दैन ? भिक्षुहो ! यहाँ भिक्षुले चक्षुले रूप हेरी निमित्त र अनुव्यञ्जन ग्रहण गर्छ । चक्षु इन्द्रिय असंयमित भई विचरण गर्दा तथा यी कारणले गर्दा लोभ-द्वेषरूपी पापमय अकुशल धर्मको वासस्थान हुन्छ । त्यसलाई संयमित गर्नतिर लाग्दैन । चक्षुइन्द्रियलाई कावुमा राख्दैन तथा चक्षुइन्द्रिय संयमित हुदैन । श्रोतले शब्द सुनी..... द्वाणले गन्ध सुँधी..... जिक्हाले रसास्वाद लिई..... कायले स्पर्श गरी..... मनले मनको विषय ग्रहण गरी त्यसको निमित्त र अनुव्यञ्जन ग्रहण गर्छ । मनेन्द्रिय असंयमित भई विचरण गर्दा तथा यी कारणले गर्दा लोभ-द्वेषरूपी पापमय अकुशल धर्मको वासस्थान हुन्छ । “भिक्षुहो ! भिक्षुले यस्तो घाऊ छोप्दैन ।

“भिक्षुहो ! भिक्षुले कस्तो धूवाँ लाउदैन ? भिक्षुहो ! यहाँ भिक्षुले जुन सुनेको हो, जुन पाठ गरिएको धर्म हो त्यसलाई अरू समक्ष विस्तृत व्याख्या गरी देशना गर्दैन । भिक्षुहो ! भिक्षुले यस्तो धूवाँ लाउदैन ।

“भिक्षुहो ! भिक्षुले कस्तो तिर्थ जानेको हुदैन ? भिक्षुहो ! यहाँ भिक्षु बहुश्रुत हुन्छ, आगमक थाहा हुन्छ, धर्मधर हुन्छ, विनयधर हुन्छ, अभिधर्म धारण गर्ने हुन्छ, उसकहाँ समय समयमा गई न त सोध्ने गर्छ, तथा न त

प्रश्न गर्द्ध- भन्ते ! यसको अर्थ के हो ? ती आयुष्मानले उसको निम्नि जुन छोपेको हुन्छ त्यसलाई उधारेर देखा(उदैन, अस्पष्टलाई स्पष्ट गरिदिनैन। धर्मको विषयमा जुन नानाप्रकारको संदिग्ध स्थल हो त्यस विषयमा उसको संदिग्ध निवारण गरिदिनैन। भिक्षुहो ! भिक्षुले यस्तो तिर्थ जानेको हुँदैन।

“भिक्षुहो ! भिक्षुले कस्तो पिउन जानेको हुँदैन ? भिक्षुहो ! यहाँ भिक्षुले तथागतद्वारा प्रवर्तित धर्मविनय देशना हुँदा न अर्थ बुझनसक्छ, न धर्म बुझनसक्छ अनि न धर्मलाभी भई प्रमुदित हुनसक्छ। भिक्षुहो ! भिक्षुले यस्तो पिउन जानेको हुँदैन।

“भिक्षुहो ! भिक्षुले कस्तो मार्ग जानेको हुँदैन ? भिक्षुहो ! यहाँ भिक्षुले आर्य अष्टाङ्गिकमार्गलाई यथार्थसहित जानेको हुँदैन। “भिक्षुहो ! भिक्षुले यस्तो मार्ग जानेको हुँदैन ?

“भिक्षुहो ! भिक्षुले कस्तो गोचर जानेको हुँदैन ? यहाँ भिक्षुले चार स्मृति प्रस्थानको यथार्थता जानेको हुँदैन। भिक्षुहो ! भिक्षुले यस्तो गोचर जानेको हुँदैन।

“भिक्षुहो ! भिक्षुले कसरी सबै दूध दुहुने हुन्छ ? यहाँ भिक्षुको निम्नि श्रद्धावान गृहस्थले चीवर-पिण्डपात-शयनासन-ग्लानप्रत्यय भैषज्य-परिष्कारादि राखिदिन्छ। त्यहाँ भिक्षुले लिने मात्रा जानेको हुँदैन। भिक्षुहो ! भिक्षुले यसरी सबै दुहुने हुन्छ।

“भिक्षुहो ! कसरी भिक्षुले जो ती मिक्षु वृद्ध, चिरकालदेखिका प्रव्रजित, संघपिता तथा संघ-नायकलाई विशेष आदर वा पूजा गर्दैन ? भिक्षुहो ! यहाँ भिक्षुले जो ती मिक्षु वृद्ध, चिरकालदेखिका प्रव्रजित संघ-पिता तथा संघ-नायक हो, उसप्रति शरीरद्वारा प्रकट तथा अप्रकटरूपले मैत्रीपूर्वक राम्रो आचरण गर्दैन। वचनद्वारा....मनद्वारा प्रकट तथा अप्रकटरूपले राम्रो आचरण गर्दैन। भिक्षुहो ! भिक्षुले यसरी जो मिक्षु वृद्ध, चिरकालदेखिका प्रव्रजित संघपिता तथा संघ-नायकलाई विशेष आचर वा पूजा गर्दैन।

“भिक्षुहो ! यी नै एधार अङ्गद्वारा सम्पन्न नहुने भिक्षुले यो धर्मविनयमा वृद्धि, उन्नति तथा विकास गर्न सक्दैन।

“भिक्षुहो ! एधार अङ्गद्वारा सम्पन्न गोठालो गाई-

वस्तु चराउन योरय हुन्छ तथा विकास गर्न सक्छ। ती एधार के के हुन् ? भिक्षुहो ! यहाँ गोठालाले रूपलाई जानेको हुन्छ। लक्षण कुशल हुन्छ। फिंगादि धपाउँछ। घाऊ छोपिदिन्छ। धूवाँ लगाउँछ। तीर्थ जानेको हुन्छ। पिउन जानेको हुन्छ। मार्ग जानेको हुन्छ। गोचर जानेको हुन्छ। बाढा वा बाढीको निम्नि दूध बाँकी राखी दुहुन्छ। समूहको पिता तथा समूहका नायक सौंडेलाई विशेष आदर वा पूजा गर्दै। भिक्षुहो ! यी नै एधार अङ्गद्वारा सम्पन्न गोठालाले गाई-वस्तु चराउन योरय छ तथा विकास गर्न सक्छ।

“यसरी नै भिक्षुहो ! एधार अङ्गद्वारा सम्पन्न भिक्षुले यो धर्मविनयमा वृद्धि, उन्नति तथा विकास गर्न सक्छ। ती एधार के के हुन् ? भिक्षुहो ! यहाँ भिक्षुले रूपलाई जानेको हुन्छ। लक्षण कुशल हुन्छ। फिंगादि धपाउँछ। घाऊ छोपिदिन्छ। धूवाँ लगाउने हुन्छ। तीर्थ जानेको हुन्छ। पिउन जानेको हुन्छ। मार्ग जानेको हुन्छ। गोचर जानेको हुन्छ। बाढा वा बाढीलाई दूध बाँकी राखी दुहुन्छ। जो ती भिक्षु वृद्ध, चिरकालदेखिका प्रव्रजित संघ-पिता, संघ-नायकलाई विशेष आदर वा पूजा गर्दै। भिक्षुहो ! यी नै एधार अङ्गद्वारा सम्पन्न भिक्षुले यस धर्म विनयमा वृद्धि, उन्नति तथा विकास गर्न सक्छ।

“भिक्षुहो ! भिक्षुले कस्तो रूपलाई जानेको हुन्छ ? भिक्षुहो ! यहाँ भिक्षुले जेजति रूप छन् ‘चार महाभूत तथा चार महाभूतद्वारा उत्पन्न भएका हुन्’ भनी यथार्थसहित जानेको हुन्छ। भिक्षुहो ! भिक्षुले यस्तो रूपलाई जानेको हुन्छ।

“भिक्षुहो ! भिक्षुले कस्तो लक्षण जानेको हुन्छ ? भिक्षुहो ! यहाँ भिक्षुले कर्मको लक्षणले मूर्ख र कर्मको लक्षणले पण्डितको परिचय हुन्छ’ भनी यथार्थसहित जानेको हुन्छ। भिक्षुहो ! भिक्षुले यस्तो लक्षण जानेको हुन्छ।

“भिक्षुहो ! भिक्षुले कस्तो फिंगा धपाउँछ ? भिक्षुहो ! यहाँ भिक्षुले उत्पन्न कामवितर्क स्वीकार्दैन, त्याग्छ, हटाउँछ, टाढा राख्छ अनि फेरि उत्पन्न नहुने गरी राख्छ। उत्पन्न द्रेषवितर्क.... उत्पन्न विहिसावितर्क....उत्पन्न पापमय अकुशल धर्म स्वीकार्दैन, त्याग्छ, हटाउँछ, टाढा राख्छ, अनि फेरि उत्पन्न नहुने गरी राख्छ। भिक्षुहो !

भिक्षुले यस्तो भिंगा धपाउँछ ।

“भिक्षुहो ! भिक्षुले कस्तो घाऊ छोप्छ ? भिक्षुहो ! यहाँ भिक्षुले चक्षुले रूप हेरी निमित्त र अनुव्यञ्जन ग्रहण गर्दैन । चक्षु इन्द्रिय संयमित भई विचरण गर्दा तथा यो कारणले गर्दा लोभ-द्वेषरूपी पापमय अकुशल धर्मको थलो बनाउदैन । त्यसलाई संयमित गर्दै । चक्षुइन्द्रियलाई काबुमा राख्दै तथा चक्षुइन्द्रिय संयमित हुन्छ । श्रोतले शब्द सुनी.....घाणाले ग्रन्थ सूँधी..... जिक्हाले रसास्वाद लिई....कायले स्पर्श गरी..... मनले मनको विषय ग्रहण गरी त्यसको निमित्त र अनुव्यञ्जन ग्रहण गर्दैन । मनेन्द्रिय संयमित भई विचरण गर्दा तथा यो कारणले गर्दा लोभ-द्वेषरूपी पापमय अकुशल धर्मको थलो बना(उ)दैन । भिक्षुहो ! भिक्षुले यस्तो घाऊ छोप्छ ।

“भिक्षुहो ! भिक्षुले कस्तो धूवाँ लाउँछ ? भिक्षुहो ! यहाँ भिक्षुले जुन सुनेको हो, जुन पाठ गरिएको धर्म हो त्यसलाई अरू समक्ष विस्तृत व्याख्या गरी देशना गर्दै । भिक्षुहो ! भिक्षुले यस्तो धूवाँ लाउँछ ।

“भिक्षुहो ! भिक्षुले कस्तो तिर्थ जानेको हुन्छ ? भिक्षुहो ! यहाँ भिक्षु बहुश्रुत हुन्छ, आगमक थाहा हुन्छ, धर्मधर हुन्छ, विनयधर हुन्छ, अभिधर्मको धारण गर्दै, उसकहाँ समय समयमा गई सोधने तथा प्रश्न गर्दै— भन्ते ! यसको अर्थ के हो ? ती आयुष्मानले उसको निमित्त जुन छोपेको हुन्छ त्यसलाई उघारेर देखाउँछ, अस्पष्टलाई स्पष्ट गरिदिन्छ । धर्म विषयमा जुन नानाप्रकारको संदिग्ध स्थल हो, उसको संदिग्ध निवारण गरिदिन्छ । भिक्षुहो ! भिक्षुले यस्तो तीर्थ जानेको हुन्छ ।

“भिक्षुहो ! भिक्षुले कस्तो पिउन जानेको हुन्छ ? भिक्षुहो ! यहाँ भिक्षुले तथागतद्वारा प्रवर्तित धर्मविनय

देशनाको अर्थ बुझ्छ, धर्म बुझ्छ अनि धर्मलाभी भई प्रमुदित हुन्छ । भिक्षुहो ! भिक्षुले यस्तो पिउन जानेको हुन्छ ।


“भिक्षुहो ! भिक्षुले कस्तो मार्ग जानेको हुन्छ ? भिक्षुहो ! यहाँ भिक्षुले आर्य अष्टाङ्गिकमार्ग यथार्थसहित जानेको हुन्छ । “भिक्षुहो ! भिक्षुले यस्तो मार्ग जानेको हुन्छ ।

“भिक्षुहो ! भिक्षुले कस्तो गोचर जानेको हुन्छ ? यहाँ भिक्षुले चार स्मृति-प्रस्थान यथार्थसहित जानेको हुन्छ । भिक्षुहो ! भिक्षुले यस्तो गोचर जानेको हुन्छ ।

“भिक्षुहो ! भिक्षुले कसरी सबै दुहुदैन ? यहाँ भिक्षुको निमित्त श्रद्धावान गृहस्थले चीवर-पिण्डपात-शयनासन-ग्लानप्रत्ययन भैषज्य-परिष्कारादि राखिदिन्छ । त्यहाँ भिक्षुले लिनको निमित्त मात्रा जानेको हुन्छ । भिक्षुहो ! भिक्षुले यसरी सबै नदुहुने हुन्छ ।

“भिक्षुहो ! कसरी भिक्षुले जो ती भिक्षु वृद्ध, चिरकालदेखिका प्रव्रजित संघ-पिता तथा संघ-नायकलाई विशेष आदर वा पूजा गर्दै । भिक्षुहो ! यहाँ भिक्षुले जो ती भिक्षु वृद्ध, चिरकालदेखिका प्रव्रजित संघ-पिता तथा संघ-नायक हो, उसप्रति शरीरद्वारा प्रकट तथा अप्रकटरूपले मैत्रीपूर्वक राम्रो आचरण गर्दै । वचनद्वारा.....मनद्वारा प्रकट तथा अप्रकटरूपले राम्रो आचरण गर्दै । भिक्षुहो ! भिक्षुले यसरी जो ती भिक्षु वृद्ध, चिरकालदेखिका प्रव्रजित संघपिता तथा संघ-नायकलाई विशेष आदर वा पूजा गर्दै ।

“भिक्षुहो ! यी नै एघार अङ्गद्वारा सम्पन्न गोठालाले गाई-वस्तु चराउन योग्य हुन्छ, अनि उन्नति गर्दै ।”



गत अंक

त्रि-बोधिरस (बौद्ध मासिक पत्रिका)

समयमै वार्षिक श्राहक बनी बुद्ध शिक्षा पढौं, पढाऊं, धारण, पालना गरौं ।
शासनिक योगदान पुऱ्याओं ।


प्रकाशक/सम्पर्क कार्यालयः

त्रि-बोधि विपश्यना ध्यान केन्द्र

सिद्धिपुर, ललितपुर, फोन: ५५८१९१५,

E-mail: pashavimalo@gmail.com, tribodhirasa@gmail.com





मिलिन्द-प्रश्न

भिक्षु शोभन

अनुवादक

२. सर्वज्ञभाव विषयमा प्रश्न

२०. “भन्ते नागसेन ! के बुद्ध सर्वज्ञ हुनुहुन्थ्यो ?”
“हो महाराज ! बुद्ध सर्वज्ञ हुनुहुन्थ्यो । तर यसको अर्थ यो होइन कि उहाँ प्रतिक्षण प्रत्येक तवरले संसारका सबै कुराहरु बुझ्ने गर्नुहुन्थ्यो । उहाँको सर्वज्ञता यसैमा थियो ध्यान गरेर उहाँ जुनसुकै गतिविधि बुझ्नसक्नुहुन्थ्यो । ”
“भन्ते ! यदि भगवान् ध्यानमा अनुसन्ध्यान गरेर नै कुनै गतिविधि बुझ्नसक्नुहुन्थ्यो भने उहाँ सर्वज्ञ हुनु भएन ? ”
“महाराज ! सय गाडा, आधा चूल, सात अर्मण र दुई तुम्बा^१ धानहरुको नाप संख्या कति हो ? त्यसलाई क्षणभरकै समयमा ध्यान गरेर भन्नसक्नु हुन्थियो । ”

२१. सात प्रकार चित्त

“महाराज ! सात प्रकारका चित्तहरु हुन्छन् :-

(१) संक्लेश चित्त

जो रागयुक्त, द्वेषयुक्त, मोहयुक्त क्लेशहरुले युक्त छ तथा जसले शरीर, शील, चित्त र प्रज्ञाको भावना गरेको छैन – उनीहरुको चित्त भारी, मोटो र मन्द हुन्छ । ” “त्यसो किन ? ” “चित्त अभावित हुनेहुनाले (ध्यान नगर्नाले) । ” “महाराज ! जस्तो कि फैलिएर पसारिएका बाँसको भाडीबाट घना शाखाहरु एक अर्कोसँग अल्फेर रहेकाले केहीलाई काटेर भिक्नु बडो गाहो र विस्तार हुन्छ । ” “त्यो किन ? ” “शाखाहरु एक अर्कोमा अल्फेर रहनाले । ” “महाराज ! यसरी नै जो रागयुक्त उनीहरुको चित्त भारी, मोटो र मन्द हुन्छ । ” “त्यो किन ? क्लेशमा अल्फेर फँसेको हुनाले । यही ती सात प्रकारका चित्तहरुमा पहिलो हो । ”

(२) स्रोतापन्न चित्त

“दोस्रो प्रकारको चित्त पहिलेको चित्तभन्दा पृथक् छ । ”

^१ नाप्ने साधन

“महाराज ! जो स्रोतापन्न भएका छन्, जो गलत बाटोतिर जानसक्दैन, जसले सत्य सिद्धान्तलाई बुझिसकेका छन् र बुद्धको धर्मलाई बुझेका हुन्छन् उनीहरुको चित्त तीन भ्रममूलक विषयहरुमा हलुको र तेज हुन्छ । तैपनि माथिको भूमि (आर्यमार्ग) मा भारी, मोटो र मन्द हुन्छ । ” “त्यसो किन ? ” “ती तीन विषयहरुमा चित्तको शुद्ध हुनाले र बाँकी क्लेशहरु कायम रहनाले । ” “महाराज ! जसरी कुनै बाँसको भाडीलाई तीन आँख्लासम्म सफा गरियो तर माथिका शाखाहरुलाई आपसमा अडकनाले अल्फिएको छोडियो भने त्यसबाट तीन आँख्लासम्म तान्न सजिलो हुन्छ, तर त्योभन्दा माथि फेरि अल्फिएर रहेको हुन्छ । ” “त्यसो किन ? ” “किनभने तलतिर काटेर सफा गरियो र माथि भने घना नै छोडियो । ” “महाराज ! यसरी नै जो स्रोतापन्न भइसकेका छन्....उनीहरुको तीन भ्रममूलक विषयहरुमा हलुको र तेज हुन्छ, तैपनि माथिको कुराहरुमा भारी, मोटो र मन्द हुन्छ । किन कि ती तीनै भ्रमहरु मेटिई बाँकी क्लेशहरु कायमै रहनाले । यो दोस्रो प्रकारको चित्त हो । ”

(३) सकृदागमीको चित्त

“तेस्रो प्रकारको चित्त यी दुइटैभन्दा पृथक् छ । ”

“महाराज ! जो सकृदागमी भइसकेका छन् र जसमा राग, द्वेष र मोह नाममात्रका रहेका छन्, उनका चित्त पाँच ठाउँहरुमा हलुका र तेज हुन्छ । तैपनि अरु माथिका कुराहरुमा भारी र मन्द नै रहन्छ । किनकि ती पाँच अरु ठाउँहरुमा चित्त परिशुद्ध भई सकेपछि माथिका क्लेशहरु कायम रहनाले । ” “महाराज ! जसरी कुनै बाँसको भाडीलाई पाँच आँख्लासम्म सफा गरेर माथिका शाखाहरुलाई एक आपसमा अल्फिएको अवस्थामा छोडिदिंदा त्यसबाट केही काटेर पाँच आँख्लासम्म सजिलै

उखाल्न सकिन्छ, तर माथि गएर अल्फन्छ । किनकि तलतिर सफा गरे पनि माथि घना छाड्नाले । ” “महाराज ! यसरी नै जो सकृदागामी भइसकेका छन्.... उनीहरुको चित्त ...पाँच ठाउँहरुमा हलुका र तेज हुन्छ, तैपनि माथिका कुरामा भने भारी र मन्द हुन्छ..... । यो तेस्रो प्रकारको चित्त हो । ”

(४) अनागामीको चित्त

“चौथो प्रकारको चित्त यी तीनवटैभन्दा पृथक् छ । ”

“महाराज जो अनागामी भइसकेका छन् र जसको मुनितिरका पाँच बन्धन कटिएका छन्, उनीहरुको चित्त दस ठाउँहरुमा हलुका र तेज हुन्छ तर त्यो भन्दा माथितिरका भूमिमा भने भारी र मन्द हुन्छ । ” “त्यसो किन ?” “ती दस ठाउँहरुमा चित्त परिशुद्ध भएको हुनाले र बाँकी क्लेशहरु (चित्तका मयल) कायम रहनाले । ” “महाराज ! जसरी कुनै बाँसको भाडीलाई दस आँख्लासम्म सफा गरेर। ” “महाराज ! यसरी नै जो अनागामी भइसकेका छन्.... उनीहरुको चित्त दस ठाउँहरुमा हलुका र तेज हुन्छ, तर माथिका भूमिहरुमा भारी र मन्द हुन्छ । ” “त्यसो किन ?” “दस ठाउँहरुमा चित्त परिशुद्ध भई बाँकी क्लेशहरु कायमै रहनाले । यही चौथो प्रकारको चित्त हो । ”

(५) अर्हत्को चित्त

“पाँचौं प्रकारको चित्त यी चारैवटाभन्दा पृथक् नै छ । ”

“महाराज ! जो अर्हत् भइसकेका छन्, जसका आस्रवहरु क्षीण भइसकेको छ, जसको सबै मयल सफा भइसकेको छ, जसका सबै क्लेशहरु मेटिएका छन्, जसको ब्रह्मचर्यवास पूर्ण भइसकेको छ, जसले जे गर्नु थियो, सबै गरिसकेका छन्, जसको सबै भार विसाइसकिएको छ, जो साँचो ज्ञानसम्म पुगिसकेका छन्, जसको भव-बन्धन सर्वथा क्षीण भइसकेको छ, अनि जसको चित्त पूर्णतः शुद्ध भइसकेको छ, उनको चित्त जुनसुकै श्रावकले गर्ने र बुझ्ने सबै कुरामा हलुका र तेज भएको हुन्छ, तर प्रत्येक-बुद्धभूमिमा भारी र मन्द हुन्छ । किनभने श्रावक-भूमिमा उनको चित्त शुद्ध भइसक्यो तैपनि प्रत्येक-बुद्धभूमिमा जान शुद्ध भएको छैन । ” “महाराज

! जसरी कुनै बाँसको भाडीलाई एकदम सफा गरे पछि त्यसबाट जुनसुकै भाग काटेर सजिलैसँग तान्न सकिन्छ । ” “त्यसो किन ?” “किनकि बाँसको त्यो भाडीलाई राम्ररी सफा पारिएको छ । ” “महाराज ! यसरी नै, जो अर्हत् भइसकेका छन्.... उनीहरुको चित्त कुनै पनि श्रावकले गर्ने र जान्ने सही भूमिमा हलुका र तेज हुन्छ, तर माथि भने प्रत्येक-बुद्धको भूमिहरुमा भारी र मन्द हुन्छ यही नै पाँचौं प्रकारको चित्त हो । ”

(६) प्रत्येक-बुद्धको चित्त

“छैटौं प्रश्नको चित्त यी पाँचवटैभन्दा पृथक् छ । ”

“महाराज ! जो प्रत्येक-बुद्ध भएका छन्, जो आफ्नो मालिक आफै हुन्, जसलाई कुनै आचार्यको खाँचो छैन, जो गेडाको सिङ्गभैरै एकलै वस्ने र जो आफ्नो जीवनमा परिशुद्ध र निर्मल भइसकेका छन्, उसको चित्त आफ्नो विषयमा हलुका र तेज हुन्छ । तर सर्वज्ञ बुद्धका भूमिहरुमा भारी र मन्द हुन्छ । ” “किनकि यद्यपि उनीहरु आफ्नो विषयमा एकदमै परिशुद्ध र निर्मल भइसकेका छन्; तैपनि सर्वज्ञ बुद्धका भूमिहरु विशाल छन् । ” “महाराज ! जसरी कुनै मानिस आफ्नै ठाउँमा बग्ने कुनै गाध नदीको दिन वा रात जहिले इच्छा हुन्छ, उहिले कुनै डर बेगर पारि पुरछ तर निकै गम्भीर विशाल, अथाह र अपार महासमुद्रलाई देखेर तस्रोऽ र त्यसको पारि पुरने सारा शक्ति जावस, त्यस्तै । ” “त्यसो किन ?” “किनकि उसले आफ्नो नदीलाई चिन्छ भने र महासमुद्र बडो विशाल छ । यो नै छैटौं प्रकारको चित्त हो । ”

(७) बुद्धको चित्त

“सातौं प्रकारको चित्त यी छवटै चित्तभन्दा पृथक् छ । ”

“महाराज ! जो सम्यक्सम्बुद्ध भइसकेका छन्, सर्वज्ञ, दसबललाई धारण गर्ने, चार प्रकार वैशारद्यंले युक्त, अठार बुद्ध-धर्महरुले युक्त छन्, जसले इन्द्रियहरुलाई पूर्णरूपले जितेका छन्, जसको ज्ञान कतै पनि रोकिन्न-उनको चित्त सबै ठाउँमा हलुको र तेज रहन्छ । ” “त्यो किन ?” “किन कि उनीहरु सबै प्रकारले शुद्ध भएका छन् । ” “महाराज ! राम्ररी माभिएको, निर्मल, गाँठोरहित, तीखो धार भएको सीधा र निर्देष बाण कुनै

^२ खग्गविसाणसूत्र, सुत. नि., खु.नि. भाग-१, पृ. २७४ ।

शक्तिशाली धनुष.....मा राखियोस् अनि त्यसलाई कुनै बलियो मानिसले कुनै पातलो रेसमको कपडा अथवा मलमल या पातलो ऊनीको कपडामा हानोस्, के त्यसको गतिमा कुनै प्रकारको अवरोध आउला ?” “आउदैन भन्ते !” “त्यसो किन ?” “किनकि कपडा निकै पातलो र नरम छ, वाण निकै तिखो छ; त्यसमा हान्ने मानिस यति बलियो छ।” “महाराज ! त्यसरी नै बुद्धत्व प्राप्त मानिसको चित्त सबै विषयहरुमा हलुको र तीव्र हुन्छ। त्यसो किन ?” “किन भने ती सबै प्रकारले शुद्ध भएका छन्। यो नै सातौं प्रकारको चित्त हो ।”

२२. “महाराज ! जुन यो सातौं सर्वज्ञबुद्धहरुको चित्त छ, त्यो बाँकी ६ चित्तहरुभन्दा सबै प्रकारले श्रेष्ठ छ। त्यो अपरिमित (असङ्ख्य) गुणहरुले शुद्ध र हलुको छ। महाराज ! आफ्नो चित्त यति शुद्ध र हल्का हुनाले नै भगवान्‌ले यमक प्रातिहार्य (दुवै प्रकारको ऋद्धि-शक्तिहरु) लाई देखाउनु सक्नुहुन्थ्यो। उहाँको चित्तको शुद्धता र हलुकापनको चाल पाउन सकिन्छ। ती ऋद्धि-शक्तिहरुको कुनै अर्को कारण भन्न सकिन्न। ती ऋद्धि-शक्तिहरु पनि भगवान्‌को चित्तसँग तुलना गर्दा अत्यन्त अल्प मात्र बुझिन्छ। तैपनि भगवान्‌को सर्वज्ञता आवर्जन-प्रद्विबद्ध^३ थियो। भगवान्‌को सर्वज्ञता यसैमा थियो कि उहाँ जुक कुरो बुझ्न चाहनुहुन्थ्यो, ध्यान गरेर सो बुझ्न सक्नुहुन्थ्यो ।”

“महाराज ! जस्तै कुनै मानिसले (अनायास) कुनै वस्तुलाई आफ्नो हातले अर्काको हातमा देओस्, अथवा मुख खुलेपछि कुरा गरोस्, या मुखमा परेको गाँसलाई निलोस्, या आँखा हेरोस वा चिम्लोस् अथवा, खुम्च्याएको हातलाई पसारोस् या पसारेको हातलाई खुम्च्यावस् – यसरी नै या त्योभन्दा पनि छिटो र सजिलो तवरले भगवान्‌ले आफ्नो सर्वज्ञताबाट जुनसुकै कुरा बुझ्न चाहनु भएमा बुझ्न सक्नुहुन्थ्यो। यद्यपि बुद्धले ध्यान गरेर नै कुनै कुरो बुझ्न सक्नुहुन्छ, तथापि त्यसरी ध्यान नगरेको समयमा पनि उहाँलाई सर्वज्ञ नभनेर अर्थोक केही भन्न सकिन्न ।”

^३ भगवान् हरबखत संसारका सबै कुरालाई बुझ्नुहुन्थ्यो। उहाँको सर्वज्ञता यसैमा थियो कि जुन कुरा बुझ्न चाहनुहुन्थ्यो, त्यसमा ध्यान दिनेवितिकै त्यो बुझ्नुहुन्थ्यो। यसैलाई ‘आवर्जन-प्रतिबद्ध’ सर्वज्ञता भनिन्छ।

२३. “भन्ते नागसेन ! किन्तु त्यही कुरो बुझ्न ध्यान गर्नुहुन्छ, जसको ज्ञान पहिलेदेखि ठीक-ठीक रहदैन। मलाई त्यो कुरो सम्भाउनुहोस्।” “महाराज ! जस्तै ऐउटा सम्पत्तिशाली धनी मानिस रहेको होस्। सुन, चाँदी र बहुमूल्य रत्नहरुले उसको खजाना भरिएको होस्, उसको भण्डारमा गाप्रो, हाँडी, आरी र अरु पनि अन्य भाँडाहरुमा सबै थरीका चामल, गहुँ, धान, जौ, अन्न तिल, मुग, मास घ्यू, तेल, नौनी, दूध, दही, मह, सक्खर, चिनी इत्यादी सबै चीजहरुले भरिएका होउन्। अब, कुनै पाहुना, अतिथ्य सत्कारायोग्य मानिस, आतिथ्यसत्कार पाउने आशाले उसको घर आवस्। त्यस बखत घरमा तयार भएको भोजन सबै सिद्धिएपछि त्यस पाहुनाका लागि भोजन पकाउन मानिसहरु भण्डारमा जाऊन् चामल लिन। महाराज ! त्यसो हो भने के यसै कारणले त्यो मानिस निर्धन र दरिद्र भनिन्छ ?” “भनिन्न, भन्ते ! जो चक्रवर्ती राजा छन् उनको घरमा पनि कहिलेकाहीं तयार गरिएको भोजन सिद्धिन्छ भन्न, अन्य गृहस्थहरुको घरको के कुरो ?” “महाराज ! त्यसरी नै, बुद्धहरुको सर्वज्ञता आवर्जन-प्रतिबद्ध हुन्छ। जुन कुरो उहाँ बुझ्न चाहनुहुन्छ, त्यस कुरोमा ध्यान गरेमा त्यो कुरो उहाँ बुझिहाल्लुहुन्छ।”

“महाराज ! जस्तै ऐउटा रुख छ, जसका शाखाहरु फलहरुले लटरम्म परेका होउन्, तर त्यसको तल ऐउटा पनि भरेको नहोस्। महाराज ! त्यसो हो भने के यसै कारण त्यस रुखलाई बाँझो र फलहरुहित भनिएला ?” “भनिन्न भन्ते ! ती फलहरु त कहिले भरिहाल्लेछन्, त्यसपछि जोसुकैले पेट भरि खान सक्छ।” “महाराज ! यसरी नै बुद्धहरुको सर्वज्ञता आवर्जन-प्रतिबद्ध हुन्छ।” “भन्ते नागसेन ! के बुद्ध जुन कुरो बुझ्न चाहनुहुन्छ, त्यसको ध्यान गरेमा बुझ्नुहुन्छ ?”

“हो महाराज ! जसरी चक्रवर्ती राजा आफूले सम्भना गर्नासाथ आफ्नो चक्र-रत्नलाई उपस्थित गर्न सक्छ, त्यसरी नै बुद्ध जुन कुरा बुझ्न चाहनुहुन्छ, त्यसको ध्यान गरेमा बुझ्नुहुन्छ।”

“भन्ते ! भगवान्‌को सर्वज्ञता सिद्ध गर्नका लागि तपाईंले दिनुभएको तर्क एकदम पक्का छ। म मान्दछु कि भगवान् यथार्थमा सर्वज्ञ हुनुहुन्थ्यो।”



जातक बाखँ

दुण्डबहादुर बज्जाचार्य

७३. सच्चकिर जातक

“सच्चं किरेवमाहंसु...” थुगु गाथा शास्तां वेलुवनय् च्वना विज्यागु इलय् देवदत्तं (थःत) हत्या यायेत कुतः याःगुया वारे कया आज्ञा जुया विज्यागु जुल –

वर्तमान कथा

धर्मसभाय् फेतुना च्वपि भिक्षुपिंसं “आयुष्मान्पि ! देवदत्तं शास्तायागु गुण म्हमस्यू । वसपोलयात हत्या यायेगु कुतः यात” धया देवदत्यागु अवगुणया वारे खँ ल्हाना च्वन । शास्ता विज्याना “भिक्षुपि ! थुगु इलय् फेतुना छु खँ ल्हाना च्वनागु ?” धका न्यना विज्यायेवं “थुजा-थुजागु खँ” धका विन्ति यात । “भिक्षुपि ! आः जक देवदत्तं जिगु हत्या यायेत स्वःगु मखु, न्हापा नं स्वःगु दु” आज्ञा जूसे पूर्वजन्मयागु खँ आज्ञा जुया विज्यागु जुल –

अतीत कथा

न्हापा न्हापायागु समयय वाराणसी ब्रह्मदत्त जुजुं राज्य याना च्वन । उगु इलय् जुजुया दुष्टकुमार धयाम्ह काय् छम्ह दु । व तःसकं परुष, कठोर व ताडित-विषधारी सर्पथें जाःम्ह । वं सुयातं व्वः मव्यूसे, मदासे सुनापं खँ हे ल्हाइ मखु । व खनां ग्यागुलिं दुने व पिनेयापि मनूतय् गु मिखाय् च्वंगु धूथें अथवा नयेबले थ्यंकः वःम्ह पिशाचथें सुयां मयः । छन्हु लखय् म्हितः वनेगु (जलकिडा) इच्छां व आपालं अनुयायीपि व्वना नदीया सिथय् वन । उबले तःसकं भवाररं वा वल । प्यखेसनं छकोलं खिउँया वल । वं ज्या याइपि नोकरतय् त धाल – “भणे ! वा । जित नदीया दथुइ यंका मोल्हुइका व्यु ।” इमिसं वयात अन यंका ‘जुजुं भीत छु हे याइ । भीसं थ्वयात थन हे स्याना विये’ धका सल्लाह याना ‘नु, अलक्षिणा’ धया वयात लखय् दुवे याना थःपि थहाँ वया खुसिसिथय् वल । मनूतय् सं ‘कुमार गो’ धका न्यनेवं “जिमिसं कुमारयात मखं, सुपाँय् वःगु खना लखय् दुहाँ वना मेथासं पिहाँ वना गनं वन जुइमाः”

धका लिसः विल ।

अमात्यपि जुजुयाथाय् वन । जुजुं न्यन – “जिमि काय् गो ?”

“देव ! जिमिसं मस्यू । सुपाँय् वःगु खना न्व्यवः हे वल जुइमाः” धका जिपि लिहाँ वया । जुजुं ध्वखा चाय्के विया नदीया सिथय् वना ‘मा मा’ धाधां उखें थुखें माय्के विल । सुनानं कुमारयात लुइके मफु, मखं । वयात हाकुगु सुपाँय् वया वा वःगुलिं खुसि वाः वया चुइकः यंकल अले अन वाः वःथाय् छ्ववः सिंगो खन उकी च्वना सिइगु भयं भयभीत जुया ख्वख्वं वना च्वन ।

उगु इलय् वारायसी च्वंम्ह सेठ, खुसि सिथय् प्यीगू करोड धन गाडे याना (तःगुलिं) व हे धनयागु लोभं सिना वना अन हे उगु धनया दचोने सर्प जुया जन्म जुल । छम्ह मेम्ह सेठ नं व हे प्रदेशय् स्वीगू करोड धन गाडे याना (तःगुलिं) धन तृष्णायागु कारणं अन हे छुं जुया जन्म कावन । इमिगु निवासस्थानय् नं लः दुहाँ वल । इपि गनं लः दुहाँ वःगु खः अनं हे पिहाँ वया लःया धा काटे याना गुगु सिंगोलय् उम्ह राजकुमार च्वना वःगु खः, व हे सिंगोलय् वना छगू च्वकाय् छम्ह अले मेगु प्वःकाय् छम्ह च्वन । उगु खुसिया सिथय् सेमल वृक्ष १८ कर्षपि अयततयल तचभभ० छमा दु । उकी छम्ह वाउँभत्तुया मचा दु । उगु सिमायात नं लखं हाःनापं लिना चुइकः यंकल । वा वया च्वंगुलिं वाउँभत्तुया मचा नं व्यये मफुगुलिं व हे सिंगोलय् वना च्वं वन । थुकथं प्यम्ह चुइकः यना च्वन ।

बोधिसत्त्व नं उगु समयय काशी राष्ट्रया छगू उदीच्च ब्राह्मण कुलय् जन्म जुल । तःधिक जुइवं ऋषि प्रव्रज्यां प्रव्रजित जुल । अले खुसिया सिथय् छगू पर्णशाला दय्का च्वना च्वन । व चान्हे चाःहिला च्वंगु इलय् उम्ह राजकुमार ततःसकं ख्वया हाला हःगु सः ताया मती तल – “जिथें मैत्री व दया दुम्ह तपस्वीं खंक खंक थुम्ह

मनू सिङ्गु उचित मजू । जि लखय् कुहाँ वना थ्यात जीवन दान बियेमा: ।” वं ‘र्याये मते, र्याये मते’ धका आश्वासन बिल अले लःया स्रोतयात काटे याना वर्व उगु सिंगोया च्वका ज्वना साला किसियागुथें जाःगु बलं छगू हे भतकां किनाराय् थ्यंके हल । अले कुमारयात बुया हया किनाराय् तये हल । लिपा सर्प आदिपिंत खना इमित नं कया हया आश्रमय् यंकल । अले इमिगु निति॒ मि च्याकल । वं थुम्ह सर्पादित बःमला धका सिङ्गका न्हापां इमिगु शरीरयात पन, लिपा राजकुमारया म्ह मिइ पना बिल । वयात नं म्हं फयेका बिल । (हान) नसा व्यू इलय् नं न्हापां सर्प आदिपिंत निं विया लिपा जक राजकुमारयात फलमूल नके यंकल ।

“थुम्ह कूट तपस्वीं जि राजकुमार धका विचाः मयासे, थुपिं पशुतय्त निं सम्मान याना च्वन धका विचाः याना राजकुमारं बोधिसत्वया प्रति वैरी जुल । वयां छुं दिन लिपा, इमिगु म्हय् बल दयेवं खुसिवाः सुना वयेवं सर्प तपस्वीयात प्रणाम याना धाल – “भन्ते ! छपिंसं जित तःधंगु पकार याना विज्यात । जि दरिद्रम्ह मखु । फलानागु थासय् जिगु प्यीगू करोडया लुँ लाड याना तयागु दु । उगु थासय् विज्याना ‘दीर्घ’ धका नां कया सःता विज्याहुँ ।” (थुलि धया) व लिहाँ वन । छुं नं अथे हे तपस्वीयात निमन्त्रणा याना ‘फलानागु थासय् दना ‘उन्दुर’ धका सति धया वन । परन्तु वाउँभत्तुया मचां तपस्वीयात वन्दना याना धाल – “भन्ते ! जिके धन मदु । परन्तु यदि छपिंत ह्याउँगु शाली (वा) माल धाःसा जि फलानागु थासय् च्वनेगु खः, अन वया ‘सुवा’ धका सति । जिं थः थःथितिपिंत धया यक्व गाडी ह्याउँगु शाली कया हये फु ।” थुलि धया व नं लिहाँ वन । अनंलि छम्ह मित्रद्रोही ल्यन, वं यथोचित छुं नं मधासे ‘थ्यात थःथाय् सःता स्याके’ धका मती तया धाल – “भन्ते ! जि जुजु जुइवं छपिं बिज्याहुँ । जिं छपिंत प्यंगू प्रत्ययं सत्कार याये ।” थुलि धया वनं लिहाँ वन ।

व लिहाँ वना छुं समय लिपा जुजु जुल । ‘का आः परीक्षा यना स्वयेमाल’ धका बोधिसत्वं न्हापां सर्पयाथाय् वना लिक्क दना सःतल – “दीर्घ ।” वं छको सःतूगु सलं पिहाँ वया बोधिसत्वयात वन्दना याना धाल – “भन्ते ! थन थुगु थासय् प्यीगू करोडया लुँ दु, थ फुक्क लिक्या

यंका विज्याहुँ ।”

“ज्यू आःयात म्वाःनि । मालकि स्वये ।” धया वयात त्वःता छुयाथाय् वना सःतल । छुं नं अथे हे यात । बोधिसत्वं वयात नं म्वाःनी धका रोके याना वाउँभत्तुया मचायात ‘सुवा’ धका सःतल । वं नं छगू हे सलं सिमां कुहाँ वया बोधिसत्वयात वन्दना याना न्यन – “भन्ते ! छु जिं थः थःथितिपिंत सःता हिमवन्त प्रदेशं छपिनि निति॒ थः थःम्हं बुया वःगु शाली काय्के छ वयेला ?”

बोधिसत्वं वयात नं ‘मालकि धाये’ धया गन । अनंलि आः जुजुयात परीक्षा याना स्वये धका वना राजोद्यानय् वना कन्हेखुन्हु वसः वांलाक पुना भिक्षा फवफवं नगरय् दुने वन ।

उगु हे इलय् मित्रद्रोही जुजु वांलाक समाये याना तःगु किसिम्हय् च्वना अनेक अनुयायीपि व्वना नगर भ्रमण याना च्वन । जुजुं तापाकीनिसे॑ बोधिसत्व वया च्वंगु खना ‘थुम्ह कूट (बनावटी, वेइमान) तपस्वी जिथाय् च्वना सिति॒ नयेत वया च्वन । थवं जित याना तःगु उपकारया खं कने न्ह्यो जिं थ्यागु छ्यों त्वाःल्हाके’ धका थः मनूतय्त स्वल ।

“देव ! छु यायेमाल ।”

वं धाल – “थुम्ह कूटम्ह तपस्वीं जिके छुं फवं वःम्हथें च्वं । थुम्ह कूटम्ह तपस्वीयात जिगु न्ह्योने वय्के विइ मते । थ्यात ज्वना त्यूने ल्हाः तया चिना प्यकालं प्यकालय् यंका दादां नगरं पिने यंकि । अले स्यायेगु थासय् यंका थ्यागु छ्यों त्वाःल्हाना छ्व । शरीर शुलय् चढे याना व्यु ।” इमिसं ‘ज्यू’ धया स्वीकार याना अले निरपराधम्ह महात्मायात चिना प्यकालं प्यकालय् दादां वधकस्थानपाखे॑ यंका च्वन । बोधिसत्वयात गुबले गुबले दाइगु खः, उबले उबले ‘यः मां, यः वाः’ मधासे निर्विकार जुया थुगु गाथा धाल –

“सच्चं किरेवमाहंसु, नरा एकच्चिया इध ।

कट्टुं निप्लवितं सेय्यो, न त्वेवेकच्चियो नरो‘ति’ ॥

“गुलिं गुलिं दुष्टपिं मनूतय्त (वा: वडबले) थकायेगुसिवे खुसिं चुइका तःगु सिंगोयात थकायेगु हे बरु भिं । थथे धका संसारय् गुलिं प्रज्ञावानन्पिसं धाःगु धात्यें सत्य खः ।”

थुकथं गुबले गुबले वयात दाल, उबले उबले वं थुगु गाथा धाल । थव खं न्यना इपिमध्ये गुलिं पण्डत मनूतय् सं वयाके न्यन – “भो प्रविजित ! छु छु जिमि जुजुयात छुं उपकार यानातयागु दु ला ?”

बोधिसत्वं इमित सकतां खं कना धाल – “भो ! वयात खुसि बाः वया चुइकः हःबले जिं स्वयं थःम्ह दुःख सिया वयात बचे याना । जिं पुलांपि बुद्धिमान् पिं मनूतय् गु धापूनुसारं आचरण मयाना” धका लुमंका थुगु (गाथा) धया च्वनागु खः । वयागु खं न्यना क्षत्रिय ब्राह्मणादि नगरवासी जनतां विचाः यात – “थुम्ह मित्रदोही जुजु थपायसकं गुणवान् म्ह थःगु प्राणदान व्यूम्ह व्यक्तियात उपकार मात्र नं म्हमसिइकु । वयागु कारण भीगु छु उन्नति जुइ ?” (थथे मती तया) ‘वयात ज्वं’ धया तं पिकया प्यखेसनं हा दनेथें दना वया वयात तीरं, भालां, ल्वहाँतं, कथिं, मुगलं आदिं प्रहार यात । अले बोधिसत्वयात अभिषेक याना वयात जुजु दय्का बिल ।

धर्मानुसार राज्य याना च्वंबले वं छन्हु सर्प आदिपिनगु परीक्षा याना स्वयेगु विचारं आपालं अनुयायीपिं बवना सर्पयागु निवासस्थानय् वना सः बिल – “दीर्घ !” सर्प वया प्रणाम याना धाल – “स्वामी ! थव छीपिनिगु धन खः, कया यंका बिज्याहुँ ।” जुजु प्यीगु करोडया लुँ अमात्यपिंत लःल्हाना छुंयाथाय् वना ‘उन्दर’ धका

सःतल । व नं वया वन्दना याना स्वीगू करोड धन हया बिल । जुजु नं उकियात अमात्यपिंत लःल्हाना वाउँभत्तुया निवासस्थानय् वना ‘सुवा’ धका सःतल । वं नं वयात वन्दना याना न्यन – “छु शाली वा काय्के छ्वयेला ?” जुजु “शाली माल धायेवं काय्के छ्वये, वा नु” धया न्हेयगू (७०) करोडया लुँ ज्वना उपि स्वम्हसितं नापं ब्वना नगरय् लिहाँ वन । श्रेष्ठ प्रासादया तःधंगु दबुलि गया धनयात सुरक्षित याना सर्प च्वनेया नितिं लुँया गः, छुं च्वनेया नितिं स्फटिकयागु गुफा अले वाउँभत्तुया नितिं लुँया पंजः दयका बिल । उपि सर्प र वाउँभत्तुया नसाया नितिं लुँया भूय खीरजा अले छुंया नितिं बास वःगु वाया जाकि तय्के बिल । अले दानादि पुण्य याना च्वना च्वन । थुकथं उपि प्यम्ह आयु दतले मिलेचले जुया प्रसन्नतापूर्वक च्वना च्वन । आयुया अन्त्य् यथाकर्म (परलोक) वन ।

शास्तां “भिक्षुपिं ! आः जक देवदत्तं जिगु हत्या यायेत कुतः याःगु मखु, न्हापा नं याःगु दु” आज्ञा जूसे थुगु धर्मदेशना न्ह्यथना जातकयागु स्वापू क्यना विज्यात । उगु इलय् दुष्टम्ह जुजु (आःयाम्ह) देवदत्त खः । सर्प (आःयाम्ह) सारिपुत्र खः । छुं (आःयाम्ह) मौद्रगत्यायन खः । वाउँभत्तुया मचा (आःयाम्ह) आनन्द खः । राज्य प्राप्त यानाम्ह धर्मराजा जुलसा जि हे खः । ♦



मूर्खहरूले आफैलाई शत्रु बनाएर पाप कर्म गर्दैन्,
त्यही पाप कर्मको कटू-फल पछि आफैलाई प्राप्त हुन्छ ।

- धम्मपद ६६

“एकका लागि सबै सबैका लागि एक”

विकास बचत तथा ऋण सहकारी संस्था लि.

महालक्ष्मी न.पा.-०६, सिद्धिपुर, ललितपुर, ५५८९६६



हाम्रा सेवाहरू :

१. साधारण बचत १०%
२. नियमित बचत १०%
३. आवधिक बचत
४. महिना ११%
५. वर्ष १३.५%
६. वर्ष १४%
७. वर्ष १४.५%

ऋण सेवा:

- | | |
|--------------------------------|------------|
| १. घरजग्गा धितो तथा व्यवसाय ऋण | १६% |
| २. मुद्दती धितो ऋण मुद्दती | ब्याज + २% |
| ३. साना तथा घरेलु व्यवसाय ऋण | १७% |
| ४. जमानी | १८% |
| ५. शैक्षिक | १५% |

Anatma – Non Soul

By Hem Bahadur Shakya



The Mahasi Technique of Vipassana Meditation is devised by Venerable Mahasi Sayadaw of Myanmar on the basis of the Teachings of The Buddha. According to this technique, one needs to sit in a posture in sitting position such that he or she can sit for one hour or longer comfortably and without difficulty. The left leg should be kept inside and the right leg outside in the sitting posture. The left hand is kept below the right hand. The body should be in an upright position. Eyes should be closed. After doing all these, one should keep mind in the abdomen. When one inhales there is rising of the abdomen. When one exhales there is falling of the abdomen. One should note only rising of the abdomen and falling of the abdomen. It is not necessary to say that there is rising because there is inhalation. Simply it is to note that there is rising of the abdomen. Similarly there is falling of the abdomen. It is not necessary to say there is falling because of the exhalation. Simply one has to note that there is falling. Thus the technique says only that there is rising of the abdomen and falling of the abdomen. In this technique, the main object of observation is to see the rising of the abdomen and the falling of the abdomen slowly and steadily. The object of observation is called "Aaraman". So, in this context, aaraman is the object of observation i.e. rising of the abdomen and falling of the abdomen. After observing aaraman for a considerable amount of time, one will slowly begin to understand meanings of Anicca, Dukkha and Anatma. Today's subject matter is to understand "Anatma".

One has to sit in a natural way easily and in a comfortable way. There should be normal breathing no less or no excess speed. There should be breathing in its natural and real way. It is to observe the rising and falling of the abdomen as and when they occur. When there is actual rising of the abdomen there should be noting that there is rising. Similarly when there is falling of the abdomen there should be noting that there is falling. So when the rising of the abdomen is occurring it is to note there is rising. If there is rising of the abdomen and if one says it is falling

then it is wrong noting. It is wrong. Similarly, if there is falling of the abdomen and if one says it is rising then it is wrong noting. It happens quite often in this type of wrong observation and labeling in wrong way when there is distraction in the mind. It is natural. Our mind is in the beginning stage. It is very wild. We cannot concentrate in the object of observation at once. With passage of time and our constant practice we will be able to concentrate in the object of observation. One's mind runs here and there in a quick manner. One has to tame it. If one practices the Vipassana meditation continuously and persistently he will be able to tame the mind soon. He will be able to stick into observing rising and falling of the abdomen in quick succession. He can see the object of observation for longer and longer period and thus his concentration will be developed. Slowly he will be able to understand Anicca, Dukkha and Anatma.

At the beginning one may not be able to feel the movement of abdomen. One may not feel rising of the abdomen and falling of the abdomen. With constant observation and practice the movement of the abdomen will become clear. One can see the rising of the abdomen from beginning of the rising to the end of the rising. Similarly one can feel the falling of the abdomen from beginning to the end of the falling. One will be able to feel the rising of the abdomen actually when it is occurring. Let us say there is rising of the abdomen. At the same moment of actual rising we note that it is rising. At this moment it happened that there is actual rising moment of the abdomen. At the same moment the mind is noting that it is rising. We are in real condition. It is really happening and really perceiving simultaneously. At such moment our mind is neutral. It is neither in delight nor in anger. Mind is in pure condition.

When we are not in meditation and in other activities we may not feel movement of the abdomen. Even if we do not see the movement the rising of the abdomen is still there. The falling of the abdomen also takes place even though we do not attend it. The process of rising and falling of the abdomen keeps going

whether we care about it or we do not care about it. It goes on forever until our death. It happens to everybody. The more we practice the more clearly we will be able to perceive the rising and falling movements to its true nature. One will be feeling the rising of the abdomen very slowly step by step to the end of the rising movement. After the end of the rising moment there will be the start of the falling movement. It goes on falling until the end of the falling. There will be another rising again. It goes on so and so forth continuously for ever. In each rising movement simultaneous noting of the rising moment should coincide. In the same way there should be coincident perception of the falling movement simultaneously. Such phenomena will happen to each and every living being. It depends upon how much time you devote on such phenomena. The more you devote the more you will reap. The more you dedicate the more clearer will be your mind. One will be able to see its real nature. One will be able to perceive actually at the same moment when it is happening. In such moments we are perceiving the reality. We are seeing the real form. We are seeing in real form what actually it is. In such coincident moment our mind is free of klesh. If we can keep more and more such moment our mind becomes more and more free from klesh. Our mind becomes more and more clear and pure. At this point it is to be noted that our mind becomes pure only when there is coincidence of perception and the actual happening of the aaraman. Klesh does not enter in our mind in such coincident moments. So our practice should be continued in such a way that there are such coincident moments more and more. Klesh will be diminished in each observation of such coincidence. It takes 1 second for one observation. If there is one such observation in 1 second our mind becomes pure 1 time. In one minute i.e. 60 seconds our mind will be 60 times pure. In one hour i.e. 60×60 seconds our mind will be 3600 times pure. In this way if we go on observing aaraman actually when it occurs coincidentally then our mind goes on becoming purer moment by moment. If we go on observing the abdomen in such careful way we will begin to see the nature of the aaraman. We will begin to understand that the rising movement is there due to the natural condition of the abdomen. The rising of the abdomen is there because the air goes inside when there is inhalation. In the same way there is falling of the abdomen because the air goes outside when we exhale. The phenomena of rising and falling of the abdomen is not done by a

soul. It is natural condition of the abdomen that the rising or falling phenomena is produced. There is no entity which is doing this phenomena. The phenomena of rising and falling of the abdomen is there from the moment a baby is born. And it goes on until one breathes one's last. When one is not in meditation and is doing some other job then he will not note rising and falling. But the phenomena of rising and falling go on happening. It is still there. Our attention is diverted when we are not observing that. It is still there and it is still happening. There is no one there to stop or continue the phenomena from happening. The rising and falling of the abdomen continues. Naturally it continues. The phenomena happens according to its nature. There is no soul. There is no any other entity which forces to produce rising and falling of the abdomen. It depends upon the condition of the abdomen. Sometimes the rising of the abdomen takes place for long duration at a stretch and the falling also becomes long. Sometimes the rising becomes short and the falling also short. The phenomena is not always of the same type. The form of the phenomena also varies. Some time it becomes very tight and uneasy. Sometime it becomes loose and easy. Sometime it becomes heavy and painful. Sometime it becomes light and pleasant. The more seriously you practice the more you will have better understanding of the nature of the phenomena. This will indicate that there is no soul. If there is soul you do not need to do yourself. You do not need to labour hard. The soul should have done easily for you. Because there is no soul your performance is measured according to what you do. You will need to do things of your own. Things happen according to the condition. The condition of the abdomen ascertains the length of the rising and falling. The heaviness and painful movement of the abdomen are also due to the condition of the abdomen. In this way the phenomena is due to its natural cause of dhamma. It is all due to non self i.e. anatma. Beginners may feel it difficult to understand this phenomena. As time passes by after continuous practice one will begin to understand slowly. It depends upon the interest you show in the practice. If you are doing with much interest and diligence you will begin to learn. There is phenomena of rising of the abdomen and there is noting by the mind at the same time. The rising is felt and the rising process is finished. The rising is impermanent. The process of the falling phenomena begins immediately after the end of the rising process. The falling continues for a while and

comes to end at a certain time. The falling is also impermanent. Again the rising process begins. It continues in this way. It is Anicca. The process of one rising is different than that of the process of another next rising. In the same way the process of one falling is not the same as the next falling process. The process of previous rising is totally different than the following process of rising. It has changed. It is Anicca.

In this way, we will begin to understand Anicca. When one understands one of Anicca, Dukkha or Anatma then he will understand all three simultaneously. It is said that it is one and the same among those three. After much contemplation of the object of observation i.e. aaraman we will begin to know of Nama and Rupa. When we go on observing rising and falling of the abdomen seriously we sometime feel the rising very heavily and relaxed when there is falling time. There is note made by the mind that there is heaviness at the time of rising. The mind knows this. In the same way there is tightness at rising time and loose feeling at the time of falling time. The mind knows that there is tightness at the rising time. The

mind knows this. The heaviness and tightness are the natural dhamma of the rising movement of the abdomen. The relaxation and loose feelings are the natural dhamma of the falling movement of the abdomen. These heaviness and tightness during the rising movement are Rupa. The knowing of heaviness and tightness by the mind is Nama. Thus there is Nama and Rupa in the observation of rising movement of the abdomen. There is another next Nama and Rupa in the observation of the following falling movement of the abdomen. Similarly there will be another Nama and Rupa in the next rising movement and another Nama and Rupa in the next falling movement of the abdomen. In this way, the Nama and Rupa is a continuous flow. It is said that this world is made up of the Nama and Rupa only. This world is full of sorrow because of the Nama and Rupa. There is Dukkha due to Nama and Rupa. The Nama and Rupa are automatically moving. They go of their own. We cannot do what we like. This way our life is governed by the Nama and Rupa. It depends upon Nama and Rupa. So it is soulless. There is no soul. It is anatma. ♦

नियात्रा ४ योगिनी भ्रमण २०७५

- १) पाताल योगिनी
- २) बज्रयोगिनी
- ३) खड्ग योगिनी
- ४) आकाश योगिनी

मिति : २०७५ जेष्ठ २६ गते शनिवार

नाम दर्ता : २०७५ जेष्ठ १५ गते मित्र

बस छुट्टे : संकटा बजार अगाडि, ट्याम्पुपार्क

योगदान : रु. (बस+जलपान+भोजन)

जानकारी:

- १) बस ७ बजे नै छुट्टे हुनाले छुटेमा आफै व्यवस्था गरि आउनुपर्ने ।
 - २) नाम दर्ता अनुसार बसको सिटको प्राथमिकता हुनेछ ।
- सम्पर्क : ८८५१०२५५३५, ८८४४५५०

नियात्रा नयाँ वर्ष २०७५ को कार्यक्रमहरू :

१. नियात्रा रसिया (मस्को+सेन्ट्सपिट्सवर्ग) भ्रमण
२. नियात्रा विश्वानु नारायण हाइकिङ
३. नियात्रा पाथिभरा, ईलाम म्रमण
४. नियात्रा १ दिने विपश्यना ध्यान कार्यक्रम
५. नियात्रा बर्दिया होमस्टे कार्यक्रम



नियात्रा

बदलता ज्ञान सहकारी दस्तवा लि.

नियात्रा सहकारी परिवार
नियात्रा टूर क्लब परिवार
नियात्रा परित्राण गुठी परिवार
टेबहाल-२२, काठमाडौं ।

मैत्रीले जिलु क्रोधीलाई
जिलु गुणीले अवगुणीलाई
दानले जिलु कञ्जुसीलाई
जिलु सत्यले असत्यलाई

जो हजारौं संग्राममा
हजारौं जिलुभन्दा
जसले जित्दछ आफूलाई
ऊ महान संग्रामजित
जो बाँच्दछ सयौं वर्ष
भई असंयमित दुराचारी
वेश एक दिन बाँच
भई ध्यानी सदाचारी

क्रोधको आवेशलाई
जसले रथजस्तै रोकछ
उसैलाई सारथि भन्छ,
उसैलाई विजयता
पुरानो कुरा नसोच्ने,
भविष्यको चिन्ता नलिने
वर्तमानमा सन्तोषी
उसैको मुहार हाँसिलो ।




भिक्षु सम्यक सम्बोधि प्राणपुत्र

न शुरु न त अन्त

संज्ञा रुपी पुङ्ज जीवआत्मा कहाँ ?
नाम-रूप रुपी प्रवाह परमात्मा कहाँ ?
छोइ हेर सुस्तरी, बुकी हेर बैससरी
जीवन मृत्युको माला उनि यात्री बन्दैछै ।
संस्कार रुपी पथ कर्मरुपी गन्तब्य लिई ।

रारनु शट्टा, जसै कुडियो चट्टानमा आकार ।
त्याग्नु पनि उस्तै, जसै थुकिन्छ खकार ।
शीलरुपी जग, समाधी गृह
प्रज्ञाले छाउनु छत निर्धकताको
आभास मीठो सुरक्षाको भत्काइदेउ प्रज्ञप्तीको ।

इन्द्रियको दास बनी, नचाल्नु पाइला अन्धकारमा
आफैनै मालिक स्वयम् भई, नेतृत्व गर लडाईको
जीत तिक्को हातैमा, हतियार जो छ प्रज्ञाको
बजाऊ शंख विजयको, पहिर श्रीपेच समाटको



- भिक्षु विमलो स्थविर

अनि, विश्राम लेउ सदाको
जीवन चक दुङ्याइकन ।

मनुवा उघार अन्तर चक्षु
प्रतिबिर्ब पाउने छौ परमार्थको
जगाऊ जागृत गराऊ मित्री हृदय
सत्य भेटाउनेछौ यथार्थताको
तब बस, सकियो तुंगियो यात्रा
मात्र पाउने छौ शान्त ।
अनि,

न शुरु न त अन्त ॥

सर्कलको खेल जिन्दगीको मेल

प्रकृतिको नियम पनि बडा अजीव छ हेर्नुस त नियालेर । घाँस त्यसै उप्रिन्छ अनि सप्रिन्छ पनि तर अन्नबाली फलाउन सपार्न कति कठिन । घाँस उम्रेजस्तै सप्रेजस्तै अन्नबाली पनि उम्रे, सप्रे कति रमाइलो हुँदो हो तर यो नियम प्रकृतिले अङ्गाल्दैन । बरू घाँस फरानी नै गर्दा पनि घाँस पुनः उम्रेरै छाड्छ, अज्ज भाँगिन्छ । अन्नबाली यस्तो भए पो ।

प्रकृतिको यो नियम मानव समाजमा पनि लागु हुन्छ । अभ सियोलाई टुप्पो बनाउनसम्म पछि पर्दैन स्वभावै भइसक्यो दुनियाँको । यस्तै हुन्छ पनि खोइ के नमिलेको भन्ने यस्तै हुन्छ रे दुनियाँमा । त्यसैले त बुझ्नु पर्ने, देखेको जति, सुनेको जति पनि सही हुँदैन बुझ्नु गाहो छ बुझ्नु पर्ने पनि यही हो ।

बुझ्न सजिलो होस, एउटा सानो प्रसंग जोडिहा लौ । एउटा स्कूलमा एक शिक्षकले विद्यार्थीहरूलाई सुनेको जति सही हुँदैन भन्ने विषयमा एउटा कानेखुशी गरी खेल्ने खेल खेलाउँछ । खेल कस्तो छ भने १० जना जतिको गोलो चक्र हुन्छ । त्यसमा १ देखि १० सम्मका विद्यार्थीहरुको नम्बर छुट्याएको हुन्छ र सरले १ नम्बरको विद्यार्थीलाई एउटा शब्द भन्छ र त्यही शब्द सही रूपले त्यस १ नम्बर विद्यार्थीले २ नम्बरलाई, २ नम्बर विद्यार्थीले ३ नम्बर विद्यार्थीलाई गर्दै १० नम्बरसम्म पुऱ्याउनु पर्थ्यो । एकले अर्काको स्वर सुन्न हुँदैन, कानेखुशी न हो ।

१ नम्बर विद्यार्थीलाई जुन सरले भनेको शब्द १० नम्बर विद्यार्थीसम्म आइपुगदा के बन्ध, हेर्नु पो छ त । यस्तै गरियो खेलियो बडो होशियारीका साथ सरको जुन शब्द छ त्यही शब्द अन्तिमसम्म पनि यथावत राख्ने । तर त्यस्तो हुँदैन । अन्तिममा त्यो शब्द सियोबाट पहाड बनेर छाड्छ । कारण, भनेको एउटा सुनेको अर्कै अथवा सुनेको जति सारा सही हुँदैन रहेछ, त्यसैले त कानको पनि दास बन्दो रहेछ । यहाँ यस्तै भाको छ ।

त्यस खेलमा भएको के रहेछ भने सरले त्यस १० जना विद्यार्थीहरूलाई खेलाउँदा परिणाम के भयो

त भन्दा अन्तिममा सरले दिएको पहिलो शब्द अन्तिम विद्यार्थीले “बाघ” भनेछ । ९ नम्बरको विद्यार्थीले “भालु” भनेछ । त्यस्तै ८, ७, ६, ५, ४, ३, २ र १ पुगदा सुन भएछ । हुन त सरले कानमा खुसुक “नुन” भनेको थियो । उसले “सुन” सुनेछ । अर्कालाई सुन भन्दा दोस्रोले चुन सुनेछ । यस्तै क्रममा दशौं विद्यार्थी पुगदा बाघै हुन गएछ । कस्तो अचम्म !



- भिक्षु विमलो स्थविर

कति होसियार कति सजकता कति एकाग्रता तर खोइत ? एउटा शब्द १ बाट १० पुगदा नुनबाट बाघ हन जान्छ । सुनेको करा सबै सही हुँदैन रहेछ नि । हामी थान्छौं मात्र त्यो सही हो तर यथार्थता अर्कै हुन्छ । यस्तै त भयो नि त्यो खेलमा । अभ एकाग्रता, होसियार, सजकता नरहने हो भने के के पो हुने हो । विद्यार्थीहरू अचम्ममा पर्छन् पनि सरको सही शब्द सुनेपछि । एक विद्यार्थीले अर्को विद्यार्थीलाई उसले त मलाई यही शब्द नै भनेको अडान लिन्छ, तर सही कोही पनि छैनन् । सत्य नुन थियो, हुन गयो सुन, चुन.... बाघ । प्रसंगले हामीलाई यही सिकाउँछ, कि सुनेका सारा कुरा सही हुँदैनन् । अभ यो दुनियाँमा त कुरै बंगयाइदिने कसरी पो सम्हाल्ने हो, खोइ । खेलमा नुनबाट बाघ बने जस्तै यो दुनियाँमा सियोबाट पहाड बनाइन्छ । खेलाडीहरू बडा सिपालु हुन्छन् तर जसरी सरले १० जना विद्यार्थीको सर्कल खेलमा विद्यार्थीहरू हारे, यस्तै परिणाम छ दुनियाँको । कहीं तपाईं पनि त्यस विद्यार्थीहरू नुन, सुन, चुनको सर्कलमा परेजस्तै सियोबाट पहाडको सर्कलमा त पर्नु भएन ?

याद गर्नुस, यहाँ त प्रसंगले सुनेको कुरा सारा सही हुँदैन भन्ने सन्देश दिन्छ, तर यो पनि बुझ्नु आवश्यक छ, देखेको पनि सबै सही हुँदैन । हो ? मिठो अनुभव तपाईंसँग पनि छ, नि, होइन ? कति पटक तपाईंसँग पनि यस्तै भाछ अनि कति पटक त तपाईं पनि यही सर्कलमा पर्नु भाको छ, हो ? सही छु म ? ठीक सत्य स्वीकार्नुस् तपाईं पनि यो दुनियाँबाट अछुटो हुनुहुन्न । सर्कलमा पर्नु हुन्न भने, साधु साधु साधु ।

सिद्धिमंगल बुद्ध विहारमा ४६ औं बौद्ध हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

वसपोल तथागत सम्यक सम्बुद्ध भगवान शास्त्राको लोक कल्याणकारी शिक्षा, जनजनमा गाउँ-गाउँ, शहर-शहर, नगर-नगरमा प्रचार प्रसार गरी बहुजन हित, बहुजन सुखको उद्देश्य राखी विगत ४५ वर्ष देखि निरन्तर रूपमा ललितपुर जिल्ला व्यापी बुद्ध र बुद्ध धर्म सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता संचालन हुँदै ललितपुरको रिङ्गरोड भित्र मात्र आयोजना सिमित रहेको यस प्रतियोगिता यस वर्ष ४६ औं बुद्ध र बुद्धधर्म सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता २०७५ रिङ्गरोड बाहिर श्री सिद्धिमंगल बुद्ध विहारको आयोजनामा ऐतिहासिक रूपमा भव्यताका साथ सम्पन्न भएको छ।



श्री सिद्धिमंगल बुद्ध विहार प्रमुख भिक्षु विमलो स्थविरको संयोजकत्वमा गठित ४६ औं र बुद्ध र बुद्धधर्म सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता २०७५ मूल समितिको आयोजनामा मिति २०७५ असार ३२ गते सोमवार देखि श्रावण ५ गतेसम्म सम्पन्न उक्त प्रतियोगिता Bodhi Television बाट Media Partner को रूपमा सहकार्य गरी स्थलगत रूपमा मात्र सिमित नराखी पहिलो पल्ट Bodhi Television मा सम्पूर्ण प्रतियोगिता प्रशारण गरिएको थियो। १० वटा टिमले सहभागिता जनाएको उक्त प्रतियोगिताको टाइ ड्र असार ३० गते शनिवार २:३० बजे श्री सिद्धिमंगल बुद्ध विहार प्रमुख श्रद्धेय भिक्षु

विमलो स्थविरको सभापतित्वमा एक समारोह बीच १० वटै टिमको सहभागितामा विहार धर्म हलमा सम्पन्न भएको थियो। २०७५ असार ३२ गते सोमवार हुने प्रथम प्रतियोगिताको प्रतिस्पर्धीका रूपमा ५ वटा टिम रहेको थियो जस मध्ये दिपावती बौद्ध परियति केन्द्र, गुइटोल, विश्व शान्ति पुस्तकालय, सौगल, दीपंकर परियति केन्द्र, नागबहाल, श्री शाक्यसिंह परियति तथा प्रौद्ध शिक्षा, थैना तथा जय मगल विहार, चाँक रहेको थियो।

४६ औं बुद्ध र बुद्धधर्म सम्बन्धी बौद्ध हाजिरी जवाफ प्रतियोगिता २०७५ को प्रथम तथा उद्घाटन समारोह श्रद्धेय भिक्षु विमलो स्थविरको सभापतित्व, श्रद्धेय भिक्षु भद्रिय महास्थविर धम्मानुशासनको रूपमा रहेको



प्रतियोगिताको प्रमुख अतिथि महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ तथा विशिष्ट अतिथि समाजसेवी मोतिलाल शिल्पकार तथा अन्य धर्मप्रेमीहरुको आतिथ्यमा प्रारम्भ भएको थियो। प्रतियोगिताको निर्णयक मण्डलमा श्रद्धेय भिक्षु बोधिज्ञान महास्थवि, श्रद्धेय अनागारिका चारुजाणी गुरुमां तथा प्रकाश महर्जन रहनु भएको



थियो भने प्रश्नकर्ताका रुपमा विक्रम शाक्य रहेको थियो । कार्यक्रम रविन्द्र शाक्यले संचालन गरिएको थियो भने स्वागत मन्त्रव्य सचिव कृष्ण गोविन्द महर्जनले गरेको थियो । मन्त्रव्यको क्रममा विशिष्ट अतिथि मोतिलाल शिल्पकार तथा प्रमुख अतिथि रामेश्वर श्रेष्ठले प्रतियोगिताबाट २ वटा टिम श्री शाक्यसिंह परियति प्रथम तथा प्रौढ शिक्षा थैना र दिपावती बौद्ध परियति केन्द्र, गुइटोल द्वितियका रुपमा अन्तिम चरणको लागि विजय भएको थियो ।



दोस्रो प्रतियोगिता मिति २०७५ श्रावण २ गते बुधवार श्री सिद्धिमंगल बुद्ध विहारको धम्महलमा विहार प्रमुख श्रद्धेय भिक्षु विमलो स्थविरको सभापतित्व, प्रमुख अतिथि क्षेत्र नं. २ सांसद माननीय कृष्णलाल महर्जन, अतिथिका रुपमा सिद्धिपुर वडा नं. ६ अध्यक्ष बासुदेव महर्जन तथा अन्य बौद्ध व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त प्रतियोगितामा भिक्षु विमलो स्थविरबाट पञ्चशील, कोषध्यक्ष रामकृष्ण महर्जनबाट स्वागत भाषण, वडा अध्यक्षबाट मन्त्रव्य, प्रमुख अतिथिबाट



प्रतियोगिताको महत्वबाटे मन्त्रव्य दिएको थियो भने सभापतिबाट साधुवाद तथा पुण्यानुमोदन गरि सभा विसर्जन गरिएको थियो ।

दोस्रो प्रतियोगितामा सहभागी टिम समूहहरू नक्बहिल बौद्ध परियति केन्द्र, नक्बहिल, दिपावती पुस्तकालय, गुइटोल, युवक बौद्ध मण्डल, किन्दुबहिल, आलोक पुस्तकालय, इलाखे, सुवर्ण छत्रपुर विहार, लुभू गरी ५ वटा टिम समूह रहेको थियो । उक्त प्रतियोगिता क्विज मास्टरको रुपमा शुक्राज शाक्यले संचालन गरेको थियो भने निर्णायकमा शन्तमान शाक्य, जेम शाक्य तथा शाक्य सुरेनको टोली निर्णायक मण्डलको भूमिका निभाएको थियो । प्रतियोगितामा युवक बौद्ध मण्डल प्रथम र नक्बहिल बौद्ध परियति केन्द्र नक्बहिल द्वितीय भई अन्तिम फाइनल प्रतियोगितामा प्रवेश गरेको थियो ।



४६ औं बुद्ध र बुद्धधर्म सम्बन्धी बौद्ध हाजिरीजवाफ प्रतियोगिताको अन्तिम फाइनल प्रतियोगिता सिद्धिपुर स्थित सिद्धिपुर पार्टी प्यालेसमा मिति २०७५ श्रावण ५ शनिवारका दिन ३:०० बजेबाट शुरु भई ९:०० बजेसम्म विभिन्न बौद्ध महानुभाव, संघ संस्थाको उल्लेख्य उपस्थितिमा भव्यताका साथ सम्पन्न भयो । श्री सिद्धिमंगल बुद्ध विहार प्रमुख श्रद्धेय भिक्षु विमलो स्थविरको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगिताको प्रमु अतिथिमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, धम्मानुशासकमा श्रद्धेय भिक्षु भाद्रिय महास्थविर, विशिष्ट अतिथिमा समाजसेवी मोतिलाल शिल्पकार, वडा अध्यक्ष बासुदेव महर्जन लगायत मूगुठी का अतिथि एवं अन्य



बौद्ध संस्थाका विभिन्न व्यक्तित्वको अतिथ्यमा सम्पन्न भयो । फाइनल अन्तिम प्रतियोगितामा पहिलो र दोश्रो प्रतियोगिताबाट विजय तथा अविजय भएर अन्तिम प्रतियोगितामा प्रवेश चार टिमहरु क्रमशः युवक बौद्ध मण्डल, शाक्यसिंह बौद्ध परियति तथा प्रौढ शिक्षालय,



नक्बहिल बौद्ध परियति केन्द्र, दीपावति परियति केन्द्र बीच भएको प्रतिस्पर्धात्मक प्रतियोगितामा युवक बौद्ध मण्डल प्रथम, नक्बहिल बौद्ध परियति द्वितीय, शाक्यसिंह



प्रतियोगी विजय टिमहरुलाई प्रमुख अतिथि ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले पुरस्कार वितरण गरेको थियो भने धम्मानुशासक श्रद्धेय भद्रिय महास्थविरबाट प्रमाण-पत्र तथा प्रतियोगिता संयोजक श्रद्धेय भिक्षु विमलो स्थविरबाट मैत्री चिनो प्रदान गरिएको थियो । साथै विजयी प्रतियोगीहरुलाई नगद पुरस्कारको पनि आयोजकहरुबाट व्यवस्था गरिएको थियो ।

प्रतियोगितामा सिद्धिपुरकी छोरी कल्पना महर्जन सगरमाथा आरोही प्रथम महिला पत्रकारलाई पनि श्री सिद्धिमंगल विहारको तर्फबाट सम्मान गरिउको थियो । साथै आगामी वर्षहरुमा हाजिरी जवाफ प्रतियोगीहरुलाई थप हौसला तथा सहजताको देवेन्द्र बज्राचार्यको संकलन तथा सम्पादनमा बौद्ध न्यूसः लिसः पुस्तक बौद्ध समाजसेवी मोतिलाल शिल्पकारको प्रकाशकत्वमा प्रमुख अतिथिबाट विमोचन गरिएको थियो ।



श्रद्धेय भद्रिय महास्थविरबाट पञ्चशील प्रदानबाट शुभारम्भ भएको प्रतियोगितामा सह संयोजक जमुना महर्जनबाट स्वागत मन्तव्य, आर्थिक प्रतिवेदन कोषाध्यक्ष




रामकृष्ण महर्जन, कार्यक्रम प्रतिवेदन सचिव कृष्ण गोविन्द महर्जन, मन्तव्य वडा अध्यक्ष बासुदेव महर्जन, विशिष्ट अतिथि मोतिलाल शिल्पकार तथा प्रमुख अतिथि चिरीबाबु महर्जनबाट बौद्ध धर्म आजको आवश्यकताको विषयमा आफ्नो मन्तव्य राखेका थिए ।

फाइनल अन्तिम प्रतियोगिताको क्रिज मास्टरमा पूर्णराज शाक्य, निर्णयक मण्डलमा श्रद्धेय भद्रिय महास्थविर, श्रद्धेय अ. विमलाजाणी गुरुमां तथा भक्त शाक्य रहनु भएको थियो । Media Partner को रूपमा बौद्ध टेलिभिजन Bodhi Channal ले सम्पूर्ण प्रतियोगिता छायांकन गरि टेलिभिजनमा प्रसारण गरिएको थियो । कायूक्रम अन्त्यमा उपस्थित सम्पूर्ण अतिथि, महानुभाव, सहभागी संघ संस्था लगायत सम्पूर्ण श्रोता दर्शकहरुलाई पार्टी प्यालेसमा भोजनको व्यवस्था तथा फर्किन गाडीको व्यवस्था समेत गरिएको थियो । साथु ।

एक एक थोपा जरेर पानीले जाग्री भरे छैं मूर्खजनले पनि अलि अलि जरेर पाप थुपार्दछ । - भगवान् बुद्ध

श्री सिद्धिमंगल बुद्ध विहारमा लघु शिविर सम्पन्न

श्री सिद्धिमंगल बुद्ध विहार परियति केन्द्रको आयोजनामा मिति २०७५ श्रावण १९ गतेका दिन परियति धर्म हलमा ५० जना परियति विद्यार्थीहरुलाई श्रद्धेय विमलो स्थविरबाट विपश्यना ध्यान भावना शिविर सम्पन्न गरियो । उक्त शिविरमा साप्ताहिक शनिवारिय परियति शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई परियतिका साथे प्रतिपत्ति एवं प्रतिवेद्य शिक्षाको निरन्तरताका लागि एक दिवशीय लघु विपश्यना शिविर सम्पन्न गरियो ।



२६ औं बौद्ध वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भगवान् बुद्धको जीवनमा ५ संयोग जुरेको पवित्र दिन “आषाढ पूर्णिमा” को उपलक्ष्यमा बौद्ध संस्था धर्मसाकच्छा संघबाट कुलमान शाक्यको संयोजकत्वमा मिति २०७५ श्रावण १९ गते शनिवारका दिन यशोधरा धर्म प्रांगणमा २६ औं नेपालमण्डल व्यापी बौद्ध वक्तृत्वकला प्रतियोगिता २०७५ सु-सम्पन्न भएको छ ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु मैत्री महास्थविरको प्रमुख आतिथ्यमा उद्घाटित



समारोहमा संयोजक कुलमान शाक्यको सभापतित्व तथा अन्य भिक्षु गण, अनागारिका गण तथा बौद्ध व्यक्तित्व एवं संघ संस्थाहरुको सहभागितामा जम्मा १५ जनाको सहभागिता बीच भएको उक्त प्रतियोगिताको निर्णायक भूमिकामा श्रद्धेय भिक्षु विमलो स्थविर, प्रा. डा. गौतम बीर वज्राचार्य, शाक्य सुरेनको तीन टोलीय निर्णायक मण्डलबाट निर्णय भए अनुरूप, बौद्ध युवा कमिटीबाट प्रणिता शाक्य द२.९९ अंक हासिल गरी प्रथम, शाक्यसिंह परियति शिक्षालयबाट सलोनी देवी शाक्य द०.९९९ अंक प्राप्त गरी द्वितीय, करुणा बौद्ध केन्द्रबाट संन्ध्या डंगोल ७९.६६ अंक सहित तृतीय एवं सान्त्वको रूपमा युवक बौद्ध मण्डल नेपालबाट ७८.६६ अंक सहित सुनिता तुलाधर (शिल्पकार) हुन सफल हुनुभएको छ।

निर्णय मण्डल टोलीबाट श्रद्धेय भिक्षु विमलो स्थविरबाट निर्णय घोषणा पश्चात् विजयी प्रतियोगीहरुलार्य



प्रमुख अतिथि श्रद्धेय मैत्री महास्थविरबाट पुरस्कार प्रदान गरिएको थियो । भने सहभागी तथा आर्थिक सहयोगी एवं निर्णायहरुलाई पनि प्रमाण-पत्र तथा मैत्री चिनो प्रदान गरिएको थियो र अन्तमा मूँगुठिका धम्मानुशासक श्रद्धेय शोभित महास्थविरबाट पुण्यानुमोदन गरी प्रतियोगिता सम्पन्न गरिएको थियो भने आगामी २७ औं वक्तृत्वकला प्रतियोगिता-२०७६ को लागि धर्मसाक्षात्रबाट YMBA लाई पालो हस्तान्तरण गरियो ।

युवक बौद्ध मण्डल नेपालको ४८ औं वार्षिक साधारण सभा सम्पन्न

युवक बौद्ध मण्डल नेपालको ४८ औं वार्षिक साधारण सभा विश्व बौद्ध भातृत्व संघ (WFB) का उपाध्यक्ष श्री पद्म ज्योतीज्युको प्रमुख आतिथ्यत्वमा मिति २०७५ श्रावण १९ गते शनिवार सु-सम्पन्न भयो । सद्वर्मजोतिकधज श्रद्धेय भिक्षु शीलभद्र महास्थविरबाट पञ्चशीलबाट शुभारम्भ भएको उक्त वार्षिक सभा श्याव का अध्यक्ष सुश्री अरणीतारा वज्राचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । सांस्कृतिक उप-समिति सदस्यहरुबाट स्वागत गान प्रस्तुत गरिएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष श्री आशारत्न शाक्यले स्वागत मन्त्रव्य दिनु

भएको थियो । महासचिव सनम शाक्यबाट वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष श्री तेज शाक्यबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा YMBA का निवर्तमान अध्यक्ष श्री राजेश शाक्य र YMBA 25 का निवर्तमान अध्यक्ष श्री शीतल शाक्यहरूले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि श्वेत वा पूर्व अध्यक्ष एवं प्रदेश नं. ३ माननीय सांसद श्री शोभा शाक्यज्यूबाट शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा ललितपुर जिल्लाव्यापी बौद्ध हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुन सफल YMBA 25 का श्री प्रशान्त देवी शाक्य, श्री रोनिक शाक्य, श्री शृंखला शाक्यलाई प्रति व्यक्ति रु. १०,००० प्रदान गरि सम्मान गरिएको थियो ।



WBF, JBF, WFBY र JYBA संस्थाको तर्फबाट YMBA धम्म छात्रवृत्तिको लागि सहयोग प्रदान गरिएकोमा उक्त चारैवटा संस्थालाई सम्मान स्वरूप कदर-पत्र प्रदान गरिएको थियो भने १५ जना बालबालिकाहरूलाई ५ वर्षसम्मको छात्रवृत्ति प्रदान गरिएको थियो । एक सय वर्ष पुरानो ललित विस्तर पुस्तक सशद्वापूर्वक YMBA लाई धर्मदान स्वरूप प्रदान गर्नुहुने जुजुरत्न धाख्वालाई सम्मान प्रदान गरिएको उक्त कार्यक्रममा द्वितीय उपाध्यक्ष श्री तारा शाक्यबाट धन्यवाद ज्ञापन तथा सभापति अरणीतारा बज्राचार्यबाट कार्यक्रम समापन गरिएको थियो ।

एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मध्यपुर थिमि नगर - ७, नगदेश र हिमाल मुटु, नेपालको संयुक्त आयोजनामा “२६०७ औं धर्मचक्र प्रवर्तन दिवस” को पावन अवसरमा मिति २०७५ श्रावण-१२,

पुण्य गर्न बेर लगायो भने पापमा चित जाने संभावना हुन्छ । - भगवान् बुद्ध

शनिवारको दिनमा नगदेश बुद्ध विहारको भवन एवं प्राङ्गणमा “एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर एवं औषधी वितरण कार्यक्रम” भव्यताका साथ सम्पन्न गरीयो । सो कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका श्रद्धेय नगर प्रमुख मदन सुन्दर श्रेष्ठज्यूको प्रमुख आतिथ्यत्वमा सम्पन्न भएको थियो ।

सो शिविरमा बडावासी जनता लगायत अन्य क्षेत्रका वासिन्दाहरूले पनि स्वास्थ्य लाभ गर्नु भएको थियो । उक्त शिविरमा बाल विशेषज्ञ डाक्टर साहेब लगायत स्वास्थ्य क्षेत्रमा विशिष्टता हासिल गर्नु भएका पाका डाक्टर साहेबज्यूहरूको विशेष योगदान रहेकोले लाभान्वीत जनताहरूले कृतज्ञता समेत ज्ञापन गरेको थियो । उक्त शिविरमा ३०० जना भन्दा बढी स्थानीयबासी लगायत अन्यले सहभागीता जनाई स्वास्थ्य परीक्षण गरी लाभार्जन गरेको बुझिन्छ ।

२६०७ औं धर्मचक्र प्रवर्तन दिवस मनाइयो

नगदेश बौद्ध समूह र बौद्ध त्यायम्ह पुचः नगदेशको संयुक्त आयोजनामा “२६०७ औं धर्मचक्र प्रवर्तन दिवस” मनाई भव्य बुद्ध पूजा गरीयो । सो बुद्ध पूजामा मुनि विहारबाट पाल्नु भएका श्रद्धेय भिक्षुको मुखार विन्दुबाट अष्टशील-पञ्चशील ग्रहण गरीयो । सो बुद्ध पूजा पश्चात लगतै “धर्मचक्र प्रवर्तन दिवस” सम्बन्धी प्रवचन कार्यक्रम गरीयो । सो सभामा प्रमुख अतिथिको रूपमा मध्यपुर थिमि नगरपालिकाका श्रद्धेय नगर प्रमुख श्री मदन सुन्दर श्रेष्ठज्यू पाल्नु भै “प्रज्ञाको ज्योतिरुपी त्रीरत्नयुक्त दीप प्रज्ज्वलन गरी “२६०७ औं धर्मचक्र प्रवर्तन दिवस” कार्यक्रमको विधिवत् उद्घाटन गर्नु भयो भने यस नगदेश बुद्ध विहारको उन्नति र प्रगति खातिर आर्थिक सहयोग प्रदान गर्नु हुने बरिष्ठ उपासक जगत बहादुर हाँयजु र उपासिका तुईल नानी सिंकेमनद्वयलाई दोसल्ला ओढाई सम्मान गरी भगवान् बुद्धको पवित्र रीगन तस्विर समेत प्रदान गर्नु भै मन्तव्य समेत दिनु भयो । त्यस्तै गरी अर्का अर्थ दाता थेरवाद बौद्ध दायक केन्द्रीय परिषदका श्रद्धेय अध्यक्ष दद वर्षीय जेष्ठ उपासक बखत बहादुर चित्रकार र उपासक श्याम कृष्ण कालुलाई पवित्र खाडा पहिराई भगवान् बुद्धको

पवित्र रंगिन तस्विर प्रदान गरी अभिनन्दन गर्नु भयो ।

सो कार्यक्रममा स्वागत मन्तव्य समूहका कोषाध्यक्ष उपासक रत्न भक्त हाँयजुले दिनु भयो भने केन्द्रीय परिषदका श्रद्धेय अध्यक्ष, बखत बहादुर चित्रकारज्यू, जो आर्थिक सहयोगी पनि हुनु हुन्छ, डा. अनुप श्रेष्ठाचार्यज्यू, उच्च न्यायालयका पूर्व माननीय न्यायाधिश लक्ष्मी कृष्ण श्रेष्ठ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिनु भएको थियो भने समूहका सचिव उपासक कृष्णकुमार प्रजापतिले बौद्ध जगतमा असार पूर्णिमाको महत्व रहेको र भगवान् शास्ताले सर्वप्रथम भारतको सारनाथमा पञ्चभद्रवर्गीय भिक्षुहरूलाई धर्मोपदेश गरी धर्मचक्र प्रवर्तन गर्नु भएको ऐतिहासिक घटना बारे विस्तृत तवरले चर्चा गरी भगवान् बुद्ध “शास्ता, गुरु” हुनुभएको २६०७ वर्ष भएकोले त्यस बेला देखि असार पूर्णिमालाई “गुरु पूर्णिमा” भनी जनताले सम्बोधन गरेको ऐतिहासिक चर्चा गर्नु भयो । अन्तमा सभाध्यक्ष एवं नगदेश बौद्ध

समूहका अध्यक्ष दीपक राज साँपालले सधन्यवाद सहित छोटो मन्तव्य दिई सभा समापन भएको घोषणा गर्नु भयो र अन्तमा सामूहिक पूर्णानुमोदन गरीयो ।

वर्षावास शुभारम्भ हुने पूर्णिमाको दिनमा अष्टशील ग्रहण गरी उपोषथ व्रत बस्ने उपासक उपासिकाहरु दुई दर्जन भन्दा बढी हुनु हुन्थ्यो । भोजन पश्चात भगवान् बुद्धको मूर्ति खट्मा राखी विभिन्न सांस्कृतिक बाजागाजा सहित ज्ञानमाला भजन गाई ऐतिहासिक सांस्कृतिक नगरी - “नगदेश” परिक्रमा गरी “२६०७ औं धर्मचक्र प्रवर्तन दिवस” कार्यक्रम मनाई सम्पन्न गरीयो, भइयो ।

सो दिनमा समूहका कोषाध्यक्ष रत्न भक्त हाँयजुको जन्म दिनको उपलक्ष्यमा जलपान र अर्का उपासक लक्ष्मी भक्त घजुको पितृस्नेही बुबा लक्ष्मीलाल घजुको गुणानुस्मरण गरी श्रद्धेय भन्ते गुरुमाँ लगायत सम्पूर्ण अतिथि गणलाई सुमिष्ठान्न भोजनको प्रवन्ध गरिएको थियो । ♦

लेखक एवं पाठक-ग्राहकवर्गहरूमा मैत्रीपूर्ण अपिल

- ☞ त्रि-बोधिरस बौद्ध मासिक पत्रिकाको लागि नेपाली, नेपालभाषा, तथा अंग्रेजीमा महत्वपूर्ण लेख, रचनाहरु समयमै अनुकूल माध्यमबाट सम्प्रेषण गर्नुभई पत्रिका प्रकाशन तथा शासनिक कार्यमा सहयोग गर्नुहोला । प्रेषित लेख रचनाहरूलाई समय सापेक्ष लेखक वर्गहरूले बुद्ध-बुद्धधर्म, मानवीय गुण-धर्म-कर्म अभिवृद्धि, नैतिक शिक्षा, ध्यान-ज्ञान तथा बौद्ध लेख-रचना, साहित्य-कला, प्रेरक प्रसङ्ग, कथा, कविता, बौद्ध चिन्तन, बौद्ध गतिविधि, अनुसन्धानात्मक तथा सृजनात्मक लेख रचनाहरु सम्प्रेषण गरि सहयोग गर्नुहोला । **विपश्यना ध्यान सम्बन्धि लेख-रचनाहरूलाई विशेष प्राथमिकता दिई प्रकाशित गरिनेछ ।**
- ☞ यस पत्रिकामा प्रकाशित हुने लेख-रचनाहरूको सम्पूर्ण जिम्मेवारी लेखक स्वयं कै हुने जानकारी दिन चाहन्छौं ।
- ☞ लेख-रचनाहरु समयमै प्रकाशन तथा प्रेषित गर्न साथै सर-सल्लाह एवं सुझावका लागि निम्न ठेगानामा सम्पर्क राख्न सक्नु हुनेछ ।

Facebook page : Tribodhirasabuddhistmonthly

Email: tribodhirasa@gmail.com, pashavimalo@gmail.com

- ☞ यस बौद्ध मासिक पत्रिकाको वार्षिक ग्राहक, आजीवन सदस्य, विशेष सदस्य, संरक्षक तथा आर्थिक एवं भौतिक सहयोग र समय सापेक्ष मासिक अंक प्रायोजन गरी सहयोग गर्न सक्नु हुनेछ ।
- ☞ संघ-संस्था, उच्चोगपति, व्यापार व्यवसायवर्गहरूबाट विज्ञापन दाता बन्नु भई आफ्नो व्यापार व्यवसायको प्रचार प्रसार तथा बुद्धशासनप्रतिको श्रद्धा प्रस्फुत गरी त्रि-बोधिरस बौद्ध मासिक पत्रिका निरन्तरताको लागि मैत्रीपूर्ण सहयोग गर्नु होला ।
- ☞ त्रि-बोधिरस बौद्ध मासिक पत्रिकाको निरन्तरता र गुणस्तरताको लागि सम्बद्ध क्षेत्रबाट रचनात्मक सहयोग, सल्लाह सुझाव तथा समालोचनाको अपेक्षा लिएका छौं । साधुवाद

- त्रि-बोधिरस बौद्ध मासिक पत्रिका